

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को टफा ५(३)  
र

सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ वमोजिम सार्वजनिक  
गरिएको

२०७९ साल कार्तिक १ देखि २०७९ पौष मसान्तसम्म (त्रैमासिक) अध्यावधिक विवरण



मन्थली नगरपालिका  
नगर कार्यपालिकाको कार्यालय  
मन्थली, रामेछाप  
वागमती प्रदेश, रामेछाप



## क. नगरपालिकाको स्वरूप र प्रकृति

नेपाल सरकारद्वारा रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित मन्थली नगरपालिका तत्कालिन ७ वटा गाउँ विकास समितिहरु (मन्थली, कठजोर, सालु, सुनारपानी, भलुवाजोर, भटौली र चिसापानी) लाई समायोजन गरेर १६ वटा वडा रहने गरी २०७१ मसिर १६ गते घोषणा गरियो । नेपालको संविधान वमोजिम राज्यको पुनः संरचना हुने क्रममा नेपाल सरकारले २०७३ साल फाल्गुण २७ गतेवाट लागु हुने गरी तत्कालिन नगरपालिकाका वडा सहित क्रमशः पुरानागाउँ, चनखु, गेलु र फुलासी गाउँ विकास समितिलाई समेत समावेश गरी १४ वटा वडा भएको नगरपालिकाको रूपमा स्थापित भएको छ ।

यो नगरपालिका वागमती प्रदेश अन्तर्गत रहेको ११९ वटा स्थानीय तह मध्येको एक हो । यस नगरपालिकाको क्षेत्रफल २११.७७ वर्ग किलोमिटर अर्थात (२११७७ हेक्टर) मा फैलिएको छ । जसमध्ये कृषि भू उपयोगका दृष्टिले ७३३६ हेक्टर जमिन रहेको छ जसमा संचित जमिन १३५६ हेक्टर र असंचित जमिन ४५१३ हेक्टर रहेको छ ।

यस नगरपालिकाको औषत तापक्रम २० देखि २५ डिग्री सेल्सियस रहेको छ । गर्मी याममा अधिकतम ३२ डिग्री सेल्सियस र न्यूनतम २ डिग्री सेल्सियस रहने गर्दछ । यस नगरपालिकामा कम उचाइ भएका सुनकोशी नदी, तामाकोशी नदी, भटौली र रणजोर खोला आसपासका वस्तीहरुमा उष्ण मौसमी हावापानी र यसका अलवा नगरपालिकाका अधिकांश भू भागमा न्यानो समशी तोष्ण हावापानी पाईन्छ ।

यस नगरपालिकाको भौगोलिक स्वरूप निकै भिरालो रहेकोले वर्षायाममा भू-क्षय र पहिरो निकै जाने गर्दछ । रणजोर खोलाको सिरमा रहेको घाघे पहिरो ठूलो र अनौठो रूपमा रहेको छ । यो पहिरो वर्षा याममा रोकिने र सुख्खा याममा निरन्तर गइरहने गर्दछ । यस पहिरोले वडा न ३ र ४ का अधिकांश वस्ती विस्थापित गर्नुका साथै सदरमुकामलाई समेत जोखिम युक्त वनाएको छ ।

प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको रूपमा पुरानागाउँ वामचुराको वैरामहादेव (थानपति मन्दिर), चिसापानीको भिमसेन थान र चिसापानी गढी, कठजोरको ऐराम्वास मन्दिर, सुनारपानीको थानपति मन्दिर, भलुवाजोरको तिल्केस्थानगढी, भटौलीको ढिकुरे मन्दिर नगरपालिकाको अमूल्य निधिका रूपमा रहेका छन् ।

मन्थलीको नामाकरणको सन्दर्भमा स्थानीय माझी जातिसँग जोडिएको कथा गाँसिएको छ । विशेषगरी आदिमकालदेखि मन्थलीको आसपास रहेका चिसापानी, मन्थली, भटौली, भलुवाजोर, पकरवास जस्ता गाउँ विकास समितिका भू भागहरुमा माझी जातिहरुको वसोवास रहेको पाइन्छ । सो जातिको छुट्टै राजा हुने चलन अनुसार एक जना मन नामक राजा रहेको र राजा वस्त्रे थलोलाई मनथलो भनिएको, पछि सो शब्द अप्रभ्रश भई मन्थली भएको मान्यता छ ।

त्यसैगरी प्राचिन किम्बदन्ती अनुसार विद्धत वर्गमा अर्को प्रसंग पनि पाईन्छ । आदिकालदेखि नै यस स्थानमा माझी जातिको वस्ती रहेंदै आएको, जाडँ उनीहरुको मुख्य पेय भएको र माझी भाषामा मुन भनेको जाडँ र थलो भनेको खान बस्त्रे ठाउँ भन्ने बुझाउने भएकाले यसलाई जाडँ खाने र बस्त्रे स्थानको रूपमा पनि मन्थलो भन्ने

थालिएको र यसै शब्दको अपभ्रंशबाट मन्थली हुन गएको हो । मन्थली भन्ने स्थान खासगरी गाउँलाई जनाउने भएतापनि समयक्रममा त्यसभन्दा तल रहेको बेसी पनि मन्थली बेसी भनेर चिनिन थालियो ।

## भौगोलिक अवस्थिति

प्रदेश : वागमती

जिल्ला : रामेछाप

सिमाना : पूर्वमा रामेछाप नगरपालिका, पश्चिममा खाँडादेवी र दोरम्वा गाउँपालिका, उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका ।

क्षेत्रफल : २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर)

जनसंख्या : २०६८ सालको जनगणना अनुसार ४५,४१६ जनसंख्या ( २४,६६६ महिला र २०,७५० पुरुष )

२०७८ सालमा (प्रामिक नतिजा अनुसार) ४०,२३० जनसंख्या (२१२६३ महिला र १८९६७ पुरुष )

## प्रशासनिक एंव राजनैतिक विभाजन

प्रशासनिक केन्द्र : मन्थली

नगर सभा : ७५ जना

कार्यपालिका सदस्य : २४ जना

वडा संख्या : १४

स्वास्थ्य संस्था : १ अस्पताल, १ प्राथमिक स्वास्थ्य केन्द्र, ९ स्वास्थ्य चौकी, ३ आधारभूत स्वास्थ्य चौकी, ८ शहरी स्वास्थ्य केन्द्र, १ आयुर्वेदिक स्वास्थ्य केन्द्र, १ सहकारी अस्पताल, २ निजी अस्पताल र ३ पोलिक्लिनिक ।

शैक्षिक संस्थाहरु: आधारभूत विद्यालय ५० ( ४७ सामुदायिक र ३ संस्थागत ), माध्यमिक विद्यालय २२ ( १९ सामुदायिक र ३ संस्थागत ) वाल विकास केन्द्र ८०, सामुदायिक सिकाई केन्द्र ९, प्राविधिक शिक्षालय १, सामुदायिक क्याम्पस १, विशेष शिक्षा स्रोत कक्षा १ ।

सहकारी संस्थाहरु: वहुउद्देश्यीय सहकारी संस्था ६, वचत तथा ऋण सहकारी संस्था ५८, कृषि सहकारी संस्था ४४ र पर्यटन सहकारी १ ।

## **ख नगरपालिकाको काम, कर्तव्य र अधिकार**

नेपालको संविधानले एकल अधिकारको रूपमा अनुसूची ८ मा गरेको व्यवस्थालाई सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्दिष्ट गरे वमोजिमका देहायका काम, कर्तव्य र अधिकारहरु यस नगरपालिकाको प्रमुख काम, कर्तव्य र अधिकारका रूपमा रहेका छन्।

### **क. नगर प्रहरी**

- (१) नगर प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन, नियमन तथा नगर प्रहरी सम्बन्धी नीति, कानून र मापदण्डको निर्माण तथा कार्यान्वयन,
- (२) देहायका कार्यमा सहयोग पुर्याउनको लागी नगर प्रहरीको परिचालन गर्न सक्ने
  - (क) नगरपालिकाको नीति, कानून, मापदण्ड तथा निर्णय कार्यान्वयन,
  - (ख) नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण,
  - (ग) स्थानीयस्तरमा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन,
  - (घ) स्थानीय बजार तथा पार्किङ्गस्थलको रेखदेख र व्यवस्थापन,
  - (ङ) नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन,
  - (च) न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन,
  - (छ) सार्वजिनक ऐलानी र पर्ति जग्गा, सार्वजनिक भवन, सम्पदा, तथा भौतिक पूर्वाधारको सरक्षण र सुरक्षा,
  - (ज) विपद् व्यवस्थापन सम्बन्धी खोजी उदार राहत तथा पुनर्स्थापना,
  - (झ) अनधिकृत विज्ञापन तथा होर्डिङ्ग बोर्ड नियन्त्रण,
  - (ज) छाडा पशु चौपायाको नियन्त्रण,
  - (ट) अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण रोकथाम तथा नियन्त्रण,
  - (ठ) कार्यपालिकाले तोकेको अन्य कार्य।

### **ख. सहकारी संस्था**

- (१) सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन,

- (२) सम्बन्धित नगरपालिकाको भौगोलिक क्षेत्र भित्र सञ्चालन हुने सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन,
- (३) सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन,
- (४) सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत प्रादेशिक र स्थानीय सङ्घ संस्थासँग समन्वय र सहकार्य,
- (५) सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (६) स्थानीय सहकारी संस्थाको क्षमता अभिवृद्धि
- (७) स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, परिचालन र विकास।

#### **ग. एफ.एम.सञ्चालन**

- (१) एक सय वाटसम्मको एफ.एम. रेडियो सञ्चालन अनुमति, नवीकरण, नियमन र खारेजी,
- (२) प्रदेश कानूनको अधिनमा रही एफ.एम. सञ्चालन सम्बन्धी अन्य कार्य।

#### **घ. स्थानीय कर सेवा शुल्क तथा दस्तुर**

- १) सघीय तथा प्रदेश कानूनको अधिनमा रही सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्कदस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमीकर (मालपोत), मनोरजन कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- २) स्थानीय पूर्वाधार तथा सेवाको शुल्क निर्धारण, सालन र व्यवस्थापन,
- ३) ट्रेकिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, बज्जी जम्प, जिपफ्लायर, यापिटङ्ग, मोटरबोट, केबुलकार सेवा लगायत अन्य जल तथा स्थल क्षेत्रमा संचालन हुने नवीन पर्यटकीय सेवा तथा साहसिक खेलको शुल्क,
- ४) जडीबुटी, कबाढी र जीवजन्तु कर निर्धारण तथा सङ्कलन,
- ५) स्थानीय राजस्वको आधार विस्तार तथा प्रवर्द्धन,
- ६) ढुङ्गा गिट्री, बालुवा, माटो, काठ दाउरा, जराजुरी, स्लेट, खरीढुङ्गा आदि प्राकृतिक एवं खानीजन्य वस्तुको विक्री तथा निकासी शुल्क दस्तुर सङ्कलन,
- ७) सिफारिस, दर्ता, अनुमति, नवीकरण आदिको शुल्क, दस्तुर निर्धारण र सङ्कलन,
- ८) स्थानीय राजस्व प्रवर्द्धनका लागि प्रोत्साहन,
- ९) राजस्व सूचना तथा तथ्याङ्कको आदान प्रदान,

- १०) सङ्गीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय तहमा राजस्व चुहावट नियन्त्रण सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- ११) स्थानीय पूर्वाधार सेवा र उपयोगमा सेवा शुल्क दस्तुर सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन,
- १२) मालपोत सङ्कलन,
- १३) कर तथा सेवा शुल्क सम्बन्धी अन्य कार्य ।

### **ड. स्थानीय सेवाको व्यवस्थापन**

- (१) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन,
- (२) संविधानको धारा ३०२ को उपधारा (२) बमोजिम समायोजन भएका कर्मचारीको व्यवस्थापन, उपयोग र समन्वय,
- (३) संगठन विकास, जनशक्ति व्यवस्थापन र वृत्ति विकास,
- (४) स्थानीय कानून बमोजिम सगठन तथा व्यवस्थापन सर्भेक्षण गरी सगठन संरचना तथा दरबन्दी निर्धारण,
- (५) स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा संचार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन,
- (६) जनशक्ति व्यवस्थापन तथा वृत्ति विकास,
- (७) स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

### **च. स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन**

- (१) स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) आधारभूत तथ्याङ्क सङ्कलन र व्यवस्थापन,
- (३) जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद, बसाई सराई दर्ता र पारिवारिक लगतको अभिलेख तथा पञ्चीकरण व्यवस्थापन,
- (४) सूचना तथा सञ्चार, प्रविधियुक्त आधारभूत तथ्याङ्कको सङ्कलन र व्यवस्थापन,
- (५) स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन सम्बन्धी अन्य कार्य,

### **छ. स्थानीय स्तरका विकास आयोजना तथा परियोजना**

- (१) विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,

- (२) आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरूको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन,
- (३) आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन,
- (४) सम्भाव्य प्राकृतिक श्रोत तथा साधनको पहिचान तथा अभिलेख व्यवस्थापन,
- (५) सङ्घीय तथा प्रदेश कानूनको अधीनमा रही शहरी विकास, बस्ती विकास र भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन,
- (६) राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन,
- (७) सरकारी भवन, बिद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचनाको निर्माण र मर्मत सम्भार तथा सञ्चालन र व्यवस्थापन,
- (८) सङ्घीय र प्रदेशस्तरीय आयोजना तथा परियोजनाको कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग,
- (९) सुरक्षित बस्ती विकास सम्बन्धी नीति, योजना, कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन, नियमन र मूल्याङ्कन,
- (१०) सार्वजनिक निर्माण कार्यको लागि प्रचलित कानून बमोजिमको “घ” वर्गको इजाजतपत्रको जारी, नवीकरण तथा खारेजी,
- (११) पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धन सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन ।
- (१२) नवीन पर्यटकीय सेवा तथा कार्यहरू सम्बन्धी आयोजनाहरूको पहिचान, कार्यान्वयन, व्यवस्थापन, अनुगमन तथा नियमन,
- (१३) विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य।

## **ज. आधारभूत र माध्यमिक शिक्षा**

- (१) प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा अभिभावक शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक निरन्तर सिकाई सामुदायिक सिकाइ र विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन,
- (२) सामुदायिक, संस्थागत, गुठी र सहकारी विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन, नियमन,
- (३) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको योजना तर्जमा, सञ्चालन, अनुमति, अनुगमन, मूल्याङ्कन र नियमन,
- (४) मातृभाषामा शिक्षा दिने बिद्यालयको अनुमति, अनुगमन तथा नियमन,

- (५) गाभिएका वा बन्द गरिएका विद्यालयहरूको सम्पत्ति व्यवस्थापन,
- (६) नगर शिक्षा समिति गठन तथा व्यवस्थापन
- (७) विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन,
- (८) विद्यालयको नामाकरण,
- (९) सामुदायिक विद्यालयको जग्गाको स्वामित्व, सम्पत्तिको अभिलेख, संरक्षण र व्यवस्थापन,
- (१०) विद्यालयको गुणस्तर अभिवृद्धि तथा पाठ्य सामग्रीको वितरण,
- (११) सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान,
- (१२) विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन,
- (१३) सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधार निर्माण, मर्मत सम्भार, सञ्चालन र व्यवस्थापन,
- (१४) आधारभूत तहको परीक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन,
- (१५) विद्यार्थी सिकाई उपलब्धिको परीक्षण र व्यवस्थापन,
- (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन,
- (१७) ट्यूसन, कोचिङ्ग जस्ता विद्यालय बाहिर हुने अध्यापन सेवाको अनुमति तथा नियमन,
- (१८) स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण,
- (१९) स्थानीय पुस्तकालय र वाचनालयको सञ्चालन तथा व्यवस्थापन,
- (२०) माध्यामिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन,
- (२१) सामुदायिक विद्यालयलाई दिने अनुदान तथा सोको बजेट व्यवस्थापन, विद्यालयको आय व्ययको लेखा अनुशासन कायम, अनुगमन र नियमन,
- (२२) शिक्षण सिकाई, शिक्षक र कर्मचारीको तालिम, क्षमता विकास,
- (२३) अतिरिक्त शैक्षिक क्रियाकलापको सञ्चालन।

## **झ. आधारभूत स्वास्थ्य र सरसफाई**

- (१) आधारभूत स्वास्थ्य र सरसफाई तथा पोषण सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको तर्जुमा, कार्यान्वयन तथा नियमन,
- (२) आधारभूत स्वास्थ्य, प्रजनन स्वास्थ्य र पोषण सेवाको सञ्चालन र प्रवर्द्धन,

- (३) अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन,
- (४) स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन,
- (५) स्वच्छ खानेपानी तथा खाद्य पदार्थको गुणस्तर र वायु तथा धनिको प्रदूषण नियन्त्रण र नियमन,
- (६) सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन,
- (७) स्वास्थ्यजन्य फोहोरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विस्जन र सोको सेवा शुल्क निर्धारण र नियमन,
- (८) रक्त सञ्चार सेवा तथा स्थानीय र शहरी स्वास्थ्य सेवा सञ्चालन,
- (९) औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन,
- (१०) सरसफाई तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैला व्यवस्थापनमा निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय, सहकार्य र साझेदारी,
- (११) परिवार नियोजन तथा मातृ शिशु कल्याण सम्बन्धी सेवा सञ्चालन, अनुमति, अनुगमन तथा नियमन ,
- (१२) महिला तथा वालवालिकाको कुपोषण न्युनीकरण रोकथाम नियन्त्रण र व्यवस्थापन

#### **ज.स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता**

- (१) स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन,
- (२) बजार तथा हाट बजार व्यवस्थापन,
- (३) स्थानीय वस्तुहरूको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन,
- (४) स्थानीय व्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण,
- (५) स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन,
- (६) स्थानीयस्तरका व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन,
- (७) स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान,
- (८) निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र सहकार्य,
- (९) स्थानीय व्यापार प्रवर्द्धन, सहजीकरण र नियमन,
- (१०) स्थानीय बौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन,

- (११) उपभोक्ता सचेतना अभिवृद्धि, लक्षित उपभोक्ताको लगत व्यवस्थापन स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण,
- (१२) वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना तर्जुमा तथा त्यसको कार्यान्वयन, अनुगमन र नियमन,
- (१३) स्थानीय स्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (१४) स्थानीयस्तरमा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने किसिमका उपभोग्य वस्तुको बेच विखन र उपभोग तथा वातावरणीय प्रदूषण र हानिकारक पदार्थहरूको नियन्त्रण, अनुगमन तथा नियमन,
- (१५) स्थानीयस्तरमा सरसफाई तथा फोहरमैला व्यवस्थापन,
- (१६) स्थानीयस्तरमा न्यून कार्बनमूखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (१७) स्थानीयस्तरमा हरित क्षेत्रको संरक्षण र प्रबद्धन
- (१८) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन,
- (१९) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता सम्बन्धी अन्य कार्य।

### **ट स्थानीय सड़क, ग्रामीण सड़क, कृषि सड़क र सिंचाई**

- (१) स्थानीय, ग्रामीण तथा कृषि सड़क र संचार सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीय, ग्रामीण तथा कृषि सड़क, झोलुङ्गे पूल, पुलेसा, सिंचाई र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन, मर्मत, सम्भार र नियमन,
- (३) स्थानीयस्तरका सिंचाई प्रणालीको निर्माण, सञ्चालन, रेखदेख, मर्मत सम्भार, स्तरोन्नति, अनुगमन र नियमन,
- (४) यातायात सुरक्षाको व्यवस्थापन र नियमन,
- (५) स्थानीय सड़क, ग्रामीण सड़क, कृषि सड़क सम्बन्धी अन्य कार्य.

### **ठ. नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन**

- (१) नगरसभा सम्बन्धी नीति, कानून र कार्यविधि,
- (२) स्थानीयस्तरका विषय क्षेत्रगत नीति तथा रणनीति, आवधिक तथा वार्षिक योजना, कार्यक्रम र बजेट स्वीकृत,
- (३) सभाका समितिहरूको गठन र सञ्चालन
- (४) स्थानीय तहबीच साझा सरोकार तथा साझेदारीका विषयमा संयुक्त समिति गठन

- (५) कार्यपालिका तथा न्यायिक समितिबाट सभामा प्रस्तुत प्रतिवेदन माथि छलफल तथा सो सम्बन्धमा आवश्यक निर्देशन,
- (६) विकास योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा सुशासनको लागि कार्यपालिकालाई निर्देशन,
- (७) नगरपालिकालाई आर्थिक व्ययभार पर्ने विपयको नियमन,
- (८) स्थानीय मेलमिलाप र मध्यस्थता,
- (९) नगर सभा, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन सम्बन्धी अन्य कार्य।

### **ड. स्थानीय अभिलेख व्यवस्थापन**

- (१) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र नियमन,
- (२) जनसांख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कूल ग्राहस्थ्य उत्पादन, प्रति व्यक्ति आय, मानव विकास तथा लैगिङ्ग सशक्तीकरण सूचकाङ्क, राजश्व तथा आयव्यय समेतको तथ्याङ्क सङ्कलन र प्रशोधन गरी नवीनतम प्रविधियुक्त र राष्ट्रिय तथा स्थानीय सूचना प्रणालीमा आवद्धता पार्श्व चित्र तथा श्रोत नक्साको अद्यावधिक अभिलेखन,
- (३) सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन
- (४) सार्वजनिक सम्पत्ति सामुदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसायको विवरण सहितको अद्यावधिक अभिलेख,
- (५) आफ्नो क्षेत्रभित्र सम्पन्न भएका तथा चालु योजनाको विवरण र त्यस्तो योजनाको सम्पत्तिको अधावधिक अभिलेखन,
- (६) स्थानीय अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको उपयोग,
- (७) स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य।

### **ढ. जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण**

- (१) स्थानीय जग्गाको नाप नक्सा, कित्ताकाट, हालसाबिक, रजिष्ट्रेशन नामसारी तथा दाखिल खारेज,
- (२) जग्गा धनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन,
- (३) भूमिको वर्गीकरण अनुसारको लगत,
- (४) सार्वजनिक प्रयोगका लागि जागा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण ,

(५) नापी नक्सा तथा जग्गाको स्वामित्व निर्धरण कार्यमा समन्वय र सहजीकरण,

(६) जग्गा धनी दर्ता प्रमणपुर्जा वितरण सम्बन्धी अन्य कार्य,

#### **४. कृषि तथा पशुपालन कृषि उत्पादन व्यवस्थापन पशु स्वास्थ्य, सहकारी**

(१) कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

(२) कृषि तथा पशुपन्छी बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन, अनुगमन र नियमन,

(३) कृषि तथा पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण,

(४) पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन,

(५) कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन,

(६) पशुनश्ल सुधार पद्धतिको विकास र व्यवस्थापन,

(७) उच्च मूल्य युक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण,

(८) स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन,

(९) पशु आहारको गुणस्तर नियमन,

(१०) स्थानीयस्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली,

(११) पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन,

(१२) पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण,

(१३) पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य।

#### **५. जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन**

(१) संघ र प्रदेश कानुनको अधीनमा रही सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन,

(२) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण,

(३) जेष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सचालन तथा व्यवस्थापन,

- (४) सझूँ तथा प्रदेशसँगको समन्वयमा अपाङ्गता पुनर्स्थापना केन्द्र, ज्येष्ठ नागिरक केन्द्र तथा असक्त स्थाहार केन्द्रको सञ्चालन र व्यवस्थापन
- (५) सडक बालबालिका, अनाथ, असहाय, अशक्त र मानसिक असन्तुलन भएका व्यक्तिहरूको पुनरस्थापना केन्द्र को संचालन, व्यवस्थापन, अनुगमन र नियमन,
- (६) ज्येष्ठ नागिरिक, अपाङ्गता भएका व्यक्ति र असक्तहरूको व्यवस्थापन सम्बन्धी अन्य कार्य,

#### **थ. बेरोजगारको तथ्याङ्क सङ्कलन**

- (१) रोजगार तथा रोजगार श्रमशक्तिको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना,
- (२) स्थानीय स्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत संकलन तथा सूचना व्यवस्थापन
- (३) विभिन्न क्षेत्र तथा विषयका दक्ष जनक्तिको तथ्याङ्क संकलन तथा व्यवस्थापन,
- (४) सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याङ्क संकलन तथा व्यवस्थापन,
- (५) रोजगार सूचना केन्द्रको व्यवस्थापन तथा सञ्चालन,
- (६) वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको सञ्चालन,
- (७) वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण,
- (८) वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उधमशीलताको उपयोग,
- (९) बेरोजगारको तथ्याङ्क संकलन सम्बन्धी अन्य कार्य।

#### **द. कृषि प्रसारको व्यवस्थापन सञ्चालन र नियन्त्रण**

- (१) कृषि प्रसार सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन
- (२) कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन,
- (३) कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तीकरण,
- (४) कृषि वित्तिय नशल, मलखाद र रसायन तथा औषधिहरूको आपूर्ति, उपयोग र नियमन,
- (५) कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन,
- (६) स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण,
- (७) कृषि सम्बन्धी सूचनाको प्रचार प्रसार,
- (८) स्थानीयस्तरका स्रोत केन्द्रहरूको विकास र व्यवस्थापन,

- (९) प्राङ्गारिक खेती तथा मलको प्रबद्धन र प्रचार प्रसार,
- (१०) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य।

#### **ध. खानेपानी साना जलविधुत आयोजना, बैकल्पिक उर्जा**

- (१) स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन,
- (३) एक मेगावाट सम्मका जलविद्युत आयोजना सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (४) स्थानीय तहमा बैकल्पिक उर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन नियमन,
- (५) स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन,
- (६) स्थानीय तहमा बैकल्पिक उर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि र प्रवर्द्धन,
- (७) खानेपानी, साना जलविद्युत आयोजना तथा बैकल्पिक उर्जा सम्बन्धी अन्य कार्य।

#### **न. विपद् व्यवस्थापन**

- (१) विपद् व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजनाको कार्यान्वयन, अनुगमन र नियमन,
- (२) स्थानीयस्तरमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना, पूर्व सूचना प्रणाली, खोजी तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय
- (३) स्थानीय तटबन्ध, नदी र पहिरोको नियन्त्रण तथा नदीको व्यवस्थापन र नियमन.
- (४) विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा बस्तीहरूको पाहिचान र स्थानान्तरण,
- (५) विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय समुदाय, सङ्घ सम्प्रत्यक्ष तथा निजी क्षेत्रसँग सहयोग, समन्वय र सहकार्य,
- (६) विपद् व्यवस्थापन कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन,
- (७) बिपद् जोखिम न्यूनीकरण सम्बन्धी स्थानीयस्तरका आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (८) विपद् पश्चात स्थानीयस्तरको पुनर्स्थापना र पुनर्निर्माण,
- (९) स्थानीयस्तरको विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान,
- (१०) स्थानीय आपतकालीन कार्य सञ्चालन प्रणाली,

(११) समुदायमा आधारित विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमको सञ्चालन,

(१२) विपद् व्यवस्थापन सम्बन्धी अन्य कार्य।

#### **प. जलाधार, वन्यजन्तु खानी तथा खनिज पदार्थको संरक्षण**

(१) जलाधार बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण सामग्री स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन

(२) पानी मुहानको संरक्षण,

(३) सामुदायिक भू-संरक्षण र सो मा आधारित आय आर्जन कार्यक्रम,

(४) भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामुदायिक अनुकूलन,

(५) खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन

(६) बहुमूल्य धातु, पत्थर तथा खनिज पदार्थको संरक्षण र समर्वद्वन्द्वमा सहयोग,

(७) दुङ्गा, गिटी, बालुवा, नुन, माटो, खरिदुङ्गा, तथा स्लेट जस्ता खानीजन्य वस्तुको सर्वेक्षण, उत्खनन् तथा उपयोगको दर्ता, अनुमति, नबीकरण, खारेजी र व्यवस्थापन,

(८) भौगोलिक नक्सा प्रकाशन।

#### **फ. भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास**

(१) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीयस्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

(२) पुरातत्त्व प्राचिन स्मारक तथा सडग्रालयको सरक्षण, सम्भार, प्रवर्द्धन र विकास,

(३) परम्परागत जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन,

(४) प्रचलित कानून विरुद्धका कुरीति तथा कुसंस्कार विरुद्ध सामाजिक परिचालन कार्य।

(५) भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास सम्बन्धी अन्य कार्य,

#### **प्रदेश कानूनको अधीनमा रही गर्ने काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :-**

नेपालको संविधानले संघ तथा प्रदेशसँगको सहकार्यमा प्रयोग गर्ने गरी साझा अधिकारको रूपमा अनुसूची ९ मा गरेको व्यवस्थालाई सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहाय बमोजिमका काम, कर्तव्य र अधिकारहरु समेत यस नगरपालिकाको काम, कर्तव्य र अधिकारहरुको रूपमा रहेका छन्।

## **क. खेलकुद र पत्रपत्रिका**

- (१) स्थानीयस्तरका खेलकुदको संरचनाको पूर्वाधार निर्माण, सञ्चालन तथा विकास,
- (२) स्थानीयस्तरका खेलकुद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय,
- (३) खेलकुदको विकास र प्रवर्द्धन,
- (४) खेलकुद प्रतियोगिता आयोजना र सहभागिता,
- (५) खेलकुद सम्बन्धी पूर्वाधारको विकास,
- (६) स्थानीय तहका पत्रपत्रिकाको दर्ता, अभिलेख तथा नियमन,

## **ख. स्वास्थ्य**

- (१) सङ्घीय तथा प्रदेशस्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीयस्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण,
- (२) जनरल अस्पताल, नर्सिङ होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरूको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन.
- (३) स्थानीयस्तरमा औषधिजन्य वनस्पति, जडीबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण.
- (४) स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन.
- (५.) स्थानीयस्तरमा औषधि तथा अन्य मेडिकल उत्पादनहरूको न्यूनतम मूल्य निर्धारण र नियमन,
- (६) स्थानीयस्तरमा औषधिको उचित प्रयोग र सूक्ष्मजीव निरोधक प्रतिरोध न्यूनीकरण,
- (७) स्थानीयस्तरमा औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण,
- (८) स्थानीयस्तरमा स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन,
- (९) स्थानीयस्तरमा जनस्वास्थ्य निगरानी (पजब्लक हेत्य सर्भीलिन्स),
- (१०) स्थानीयस्तरको प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन,
- (११) स्वस्थ जिवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकमन लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन,
- (१२) जुनोटिकर किटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन,
- (१३) सुर्ती, मदिरा र लागू पदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि

- (१४) आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन,
- (१५) जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य तथा महामारीको नियन्त्रण योजना र कार्यान्वयन,
- (१६) रोगको नियन्त्रण तथा रोकथाम,
- (१७) आकस्मिक स्वास्थ्य सेवा प्रवाह तथा स्थानीय सेवाको व्यवस्थापन

#### **ग. विधुत, खानेपानी तथा सिंचाई जस्ता सेवाहरू**

- (१) विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन,
- (२) खानेपानी महसुल निर्धारण र खानेपानी सेवाको व्यवस्थापन,
- (३) स्थानीय साना सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन तथा मर्मत सम्भार, सेवा शुल्क निर्धारण र सङ्कलन सम्बन्धी व्यवस्थापन,

#### **घ. सेवा शुल्क, दस्तुर दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी पर्यटन शुल्क**

- (१) स्थानीय सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना सम्बन्धी नीति, कानून, मापदण्ड योजना तर्जुमा, कार्यान्वयन र नियमन,
- (२) प्राकृतिक श्रोत साधन र सेवा शुल्क, रोयल्टी सङ्कलन, समन्वय र नियमन,
- (३) खानी पदार्थको उत्खनन् र सो सम्बन्धी रोयल्टी सङ्कलन,
- (४) सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन,
- (५) पानीघटू, कुलो, पैनी जस्ता सेवा सञ्चालनबाट प्राप्त रोयल्टी सङ्कलन.

#### **ड. वन जंगल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण पर्यावरण तथा जैविक विविधता**

- (१) बन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,
  - (२) स्थानीयस्तरमा सामुदायिक, ग्रामिण तथा शहरी, धार्मिक, कबुलियती र साझेदारी वनको संरक्षण, सम्बर्द्धन, उपयोग, अनुगमन र नियमन तथा बन उपभोक्ता समूहको व्यवस्थापन,
  - (३) मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन,
  - (४) स्थानीयस्तरमा नदी किनार, नदी उकास, नहर किनार तथा सङ्कुक किनारमा वृक्षारोपण व्यवस्थापन,
- १५/ स्थानीयस्तरमा निजी बनको प्रवर्द्धन, अनुगमन र नियमन,

- (६) स्थानीयस्तरमा सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन,
- (७) स्थानीयस्तरमा जडीबुटी तथा अन्य गैरकाष्ट वन पैदावार सम्बन्धी, सर्वेक्षण, उत्पादन, सङ्कलन, प्रवर्द्धन, प्रशोधन, र बजार व्यवस्थापन,
- (८) वनवीउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन,
- (९) नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन,
- (१०) बन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन.
- (११) मानव तथा बन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापन,
- (१२) स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन,
- (१३) स्थानीय बन्यजन्तु पर्यटन र आयआर्जन,
- (१४) स्थानीयस्तरमा आखेटोपहारको व्यवस्थापन,
- (१५) स्थानीयस्तरमा बन, बन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान,
- (१६) विश्वसम्पदा सूचीमा परेका स्मारक र पुरातात्त्विक महत्वका बन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत,
- (१७) मिचाहा प्रजातिको नियन्त्रण,
- (१८) स्थानीयस्तरको जोखिम न्यूनीकरण,
- (१९) जैविक विविधताको अभिलेखाङ्कन,
- (२०) स्थानीयस्तरमा हरियाली प्रवर्द्धन,
- (२१) स्थानीय साना जल उपयोग सम्बन्धी क्षेत्रगत अयोजना तर्जुमा, कार्यान्वयन, अनुगमन र नियमन,
- (२२) रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन,
- (२३) स्थानीयस्तरमा वातावरणीय जोखिम न्यूनीकरण,
- (२४) स्थानीयस्तरमा प्रदूषण नियन्त्रण र हानिकारक पदार्थहरूको नियमन तथा व्यवस्थापन,
- (२५) स्थानीयस्तरमा न्यून कार्बनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन,
- (२६) स्थानीयस्तरमा वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन ।

## **च. सामाजिक सुरक्षा र गरिबी निवारण**

- (१) सामाजिक सुरक्षा तथा गरिबी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान,
- (२) लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन,
- (३) सामाजिक सुरक्षाको कार्यान्वयनको लागि सघं, प्रदेश र स्थानीय सह संस्थासँग सम्पर्क, समन्वय र सहकार्य,
- (४) सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन,
- (५) गरीब घर परिवार पहिचान सम्बन्धी स्थानीय सर्वेक्षण, सूचना व्यवस्थापन र नियमन,
- (६) स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन ।

## **छ. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र बसाईसराई**

- (१) व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाई सराई सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
- (२) व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (३) व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन ।

## **ज. स्थानीयस्तरमा पुरातत्त्व प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बद्धन र पुनः निर्माण**

### **झ. सुकुम्बासी व्यवस्थापन**

- (१) सुकुम्बासीको पहिचान र अभिलेख व्यवस्थापन,
- (२) सुकुम्बासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन।

### **ज. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी**

- (१) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन,
- (२) प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको सङ्कलन तथा बाँडफाँट ।

### **ट. सवारी साधन अनुमति**

- (१) यातायात व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
- (२) स्थानीय सार्वजनिक यातायातको रुट निर्धारण, अनुमति नवीकरण, खारेजी, सेवाको गुणस्तर, भाडा दर निर्धारण र नियमन,

(३) बातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम सम्बन्धी, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको स्थानीय तहमा प्रबद्धन।

उल्लेखित अधिकारका अतिरिक्त स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ वमोजिमका अन्य काम, कर्तव्य र अधिकारहरु प्रयोग गर्दै आएको छ ।

### **क. भूमि व्यवस्थापन**

- (१) सङ्घिय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीयस्तरको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन,
- (२) सङ्घीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित बस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एकीकृत वस्ती विकासका कार्यक्रमहरु सञ्चालन, विकासका लागि जग्गाको एकीकरण तथा जग्गा विकास र व्यवस्थापन,
- (३) स्थानीय स्तरमा अव्यवस्थित बसोबासलाई व्यवस्थित रूपमा व्यवस्थापन।

### **ख. सञ्चार सेवा**

- (१) संघीय तथा प्रदेश कानूनको अधीनमा रही स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारबिहीन टेलिभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन,
- (२) स्थानीय क्षेत्रमा सूचना प्रविधिको विकास र प्रबद्धन,

### **ग. यातायात सेवा**

- (१) स्थानीय बस, ट्रली बस, अटोमोवाइल, अटो एव अटो रिक्सा जस्ता सवारी साधनहरु सञ्चालन मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन,

## ग नगरपालिकाको संगठन संरचना , कर्मचारी संख्या र कार्य विवरण

### ➤ नगर कार्यपालिकाको संगठन संरचना र जनशक्ति व्यवस्था:

नेपालको संविधान २०७२ वमोजिम प्रदेश र स्थानीय तहहरु निर्माण भए पछि उक्त निकायहरुवाट सेवा प्रवाह जनस्तरसम्म चुस्त, सहजता र प्रभावकारीरूपमा पुर्याउन जनशक्ति व्यवस्थापनका लागि कर्मचारी समायोजन ऐन २०७४ वमोजिम राज्यवाट जारी विभिन्न ऐन कानुनको परिधि भित्र रही स्थायी रूपमा सेवा प्रवेश गरेका निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरुलाई समायोजन गर्ने प्रयोजनार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट प्राप्त संगठन संरचनाका आधारमा समायोजन भएका कर्मचारीहरु र विभिन्न सेवाहरु सञ्चालनार्थ नगरपालिका आफैले करार सेवामा व्यवस्थापन गरेका कर्मचारीहरु यस नगरपालिकाको जनशक्तिको रूपमा रहेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ११ दफा ८३ मा कर्मचारीहरु समायोजन पश्चात स्थानीय तहहरुले आफ्नो कार्य वोझ, राजश्व क्षमता, खर्चको आकार, स्थानीय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा विषयगत शाखा वा महाशाखा रहेको संगठन संरचना कायम गर्नु पर्ने व्यवस्था रहेको र सो को आधारमा दफा ८३ को ३ वमोजिम तयार भएको संगठन संरचना मिति २०७६ पौष २६ गतेको छैटौ नगर सभावाट स्वीकृत भई कार्यान्वयन हुदै आएको सन्दर्भमा पुन विस्तृतरूपमा अध्ययन गरी दशौ नगरसभावाट नगरपालिकाको संगठन संरचना स्वीकृत भएको छ ।

मन्त्रालयवाट प्राप्त संगठन संरचना र दशौ नगर सभावाट स्वीकृत संगठन संरचना अनुरूप जनशक्तिको तुलनात्मक अवस्था निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

### स्वीकृत संगठन संरचना वमोजिम जनशक्ति व्यवस्था

क्र स	सेवा	मन्त्रालयको स्वीकृत					जम्मा	दशौ नगर सभावाट					श्रेणी विहिन	जम्मा			
		अधिकृत			सहायक			अधिकृत	सहायक								
		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ		९/१० औ	७/८ औ	६ औ	५ औ	४ औ					
१	प्रशासन	१	१	२	११	१०	२५	१	३	२	१५	१३		३४			
२	शिक्षा प्रशासन	१	१	०	१	०	३	१	१		१	२		५			
३	ईन्जिनियरिङ्ग ( सिभिल )	१	१	०	८	८	१८	१	१	१	८	८		१९			
४	आर्थिक प्रशासन	०	१		१	१	३			१		१		३			
५	सर्भ					१	१					१		१			
६	खानेपानी/सरसफाई						०					१		१			
७	स्वास्थ्य सेवा		१	२			३			१	२			३			
८	कृषि सेवा		१	०	२	१	४			१	३	६		१०			
९	भेटनरी		१	०	३	४	८			१	३	६		१०			
१०	कानुन						०			१	१			२			
११	आ. ले. प				१		१			१	१			२			

क्र स	सेवा	मन्त्रालयको स्वीकृत					दशौ नगर सभावाट					श्रेणी विहिन	जम्मा	
		अधिकृत			सहायक		जम्मा	अधिकृत			सहायक			
		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ		१/१० औ	७/८ औ	६ औ	५ औ	४ औ		
१२	विविध (महिला)				१	१	२			१	२		३	
१३	वातावरण						०			१			१	
१४	सूचना प्रविधि				१		१							
१५	वारुण यन्त्र चालक/ फायर फाइटर						०					४	४	
१६	कार्यालय सहयोगी						०					२०	२०	
१७	पाले						०					२	२	
१८	सवारी चालक						०							
१९	नगर प्रहरी						०			१	१	६	८	
२०	सरसफाई कर्मचारी						०					१	१	
	जम्मा	३	७	४	२९	२६	६९	३	६	१०	३८	४१	३३	१३२

स्थानीय तहको प्रशासकीय प्रमुखको रूपमा प्रमुख प्रशासकीय अधिकृत रहने, प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति कानूनले तोके वमोजिम हुने र कानूनले नियुक्ति नभएसम्मका लागि नेपाल सरकारले निजामती सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्न खटाउने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा व्यवस्था गरिएको छ । यसको अतिरिक्त अन्य कर्मचारीहरु तहगत प्रणालीमा रहने व्यवस्था गरिएको छ ।

### हाल कार्यरत जनशक्तिको अवस्था

क्र स	सेवा	स्थायी कर्मचारी				सेवा करारमा कार्यरत कर्मचारी				जम्मा
		१/१० औ	६/७/८ औ	४/५ औ	जम्मा	१/१० औ	६/७/८ औ	४/५ औ	जम्मा	
१	प्रशासन	१	७	१३	२१				५	५
२	शिक्षा प्रशासन	१	१		२					
३	ईन्जिनियरिङ		१	१२	१३				४	४
४	आर्थिक प्रशासन		१	१	२					
५	स्वास्थ्य सेवा		३		३					
६	कृषि सेवा			३	३				५	५
७	भेटनरी		२	५	७				४	४
८	कानून							१	१	२
९	आन्तरिक लेखा परीक्षण			१	१					
१०	विविध			२	२				१	१
	जम्मा	२	१५	३७	५४			१	२०	२१

कार्यालयको काममा सहयोगको लागि ७ जना सवारी चालक, ७ जना नगर प्रहरी, २३ जना कार्यालय सहयोगी र २ जना पालेहरु सेवा करारमा भर्ना गरी कामकाज गर्दै आइरहेका छन् ।

## परियोजना तथा कार्यक्रमतर्फको जनशक्ति:

संघीय र प्रदेश सरकारको सहयोग र समन्वयमा नगरपालिकाबाट सञ्चालित परियोजनाहरु सुरक्षित आप्रवासन तथा रोजगार कार्यक्रम (सामी), प्रधानमन्त्री रोजगार कार्यक्रम, तरकारी तथा फलफुल मुल्य श्रद्धखला (VCDP), सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना र गरीवसँग विशेष्वर कार्यक्रम, आपतकालित सेवा केन्द्र र खेलकुद विकास समितिमा कर्मचारी भर्ना गरी पदस्थापन गरिएको छ । विस्तृत विवरण निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

क्रस	परियोजना तर्फ	पद	संख्या
१.	प्रधानमन्त्री रोजगार	रोजगार सयोजक	१
		सब ईन्जिनियर	१
२.	सूरक्षित आप्रवासन( सामी )	कार्यक्रम सयोजक	१
		सामाजिक परिचालक	१
		परामर्श कर्ता	२
		मनो परामर्श कर्ता	१
		वित्तीय सहजकर्ता	१
		रिटर्नी	३
३.	VCDP कृषि	कृषि प्राविधिक चौथो	१
४.	सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना	MIS अप्रेटर	२
		फिल्ड सहायक	१
५.	गरीवसँग विशेष्वर कार्यक्रम	सामाजिक परिचालक	१
६.	गरिवी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम	उद्धम विकास सहजकर्ता ( पाचौ )	१
		उद्धम विकास सहजकर्ता ( चौथो )	१
<b>अन्य कार्यक्रम तर्फ</b>			
१	आपतकालीन सेवा केन्द्र	व्यवस्थापक	१
२	खेलकुद विकास समिति	स्वयम सेवक	१

## ➤ शैक्षिक संघ सस्थाहरु र जनशक्तिको व्यवस्था:

नेपालको संविधानको भाग ३ धारा ३१ मा भएको शिक्षा सम्बन्धी हक पुरा गर्ने गराउने प्रयोजनका लागि स्थानीय तहको एकल अधिकारको रूपमा रहेको अनुसूची ८ मा भएको आधारभूत तथा माध्यमिक शिक्षाको व्यवस्थापन गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ (२) ज मा उल्लेखित २३

वटा काम, कर्तव्य र अधिकार वमोजिम यस नगरपालिका भित्र शैक्षिक सेवाहरु गुणस्तरीय र प्रभावकारी रूपमा प्रवाह गर्न शैक्षिक संस्थाहरु र जनशक्तिको विद्यामान अवस्थालाई निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

### शैक्षिक संस्थाहरु ( विद्यालयहरु )

क्र स	प्रकार	१-३	१-५	१-८	१-१०	१-१२	जम्मा
१	सामुदायिक	१६	२२	११	१२	७	६८
२	संस्थागत	१	२	-	३	-	६
	जम्मा	१७	४४	११	१५	७	७४

### अन्य शैक्षिक संस्थाहरु :

वाल विकास केन्द्र ८०, सामुदायिक सिकाई केन्द्र ९, प्राविधिक शिक्षालय १, सामुदायिक क्याम्पस १, विशेष शिक्षा स्रोत कक्षा १ मार्फत शैक्षिक कार्यक्रम सञ्चालनमा रहेका छन् ।

### जनशक्तिको व्यवस्था

क्र स	तह	दरवन्दी		राहत अनुदान		जम्मा		जम्मा	महिला सहभागिता प्रतिशतमा
		महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष		
१	प्राथमिक तह	६५	१४४	४१	१८	१०६	१६२	२६८	३९.५
२	निम्न माध्यमिक तह	७	२५	११	३४	१८	५९	७७	२३.३७
३	माध्यमिक तह	२	२५	१	१९	३	४४	४७	६.३
४	उच्च माध्यमिक तह		४	३	११	३	१५	१८	१६.६
	जम्मा	७४	११८	५६	८२	१३०	२८०	४१०	३१.७

### ➤ स्वास्थ्य संघ संस्थाहरु र जनशक्ति व्यवस्था:

नेपालको संविधानको भाग ३ धारा ३५ मा भएको स्वास्थ्य सम्बन्धी हक पुरा गर्ने गराउने प्रयोजनका लागि स्थानीय तहको एकल अधिकारको रूपमा रहेको अनुसूची ८ मा भएको आधारभूत स्वास्थ्य र सरसफाइ व्यवस्थापन गर्नका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ दफा ११ (२) झा मा उल्लेखित १२

वटा काम, कर्तव्य र अधिकार वमोजिम यस नगरपालिका भित्र स्वास्थ्य सेवाहरु गुणस्तरीय र प्रभावकारी रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थाहरु र जनशक्तिको व्यवस्थालाई निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

### स्वास्थ्य संस्थाहरु

क्र स	विवरण	अस्पताल	प्राथमिक स्वास्थ्य केन्द्र	स्वास्थ्य चौकी	आधारभूत स्वास्थ्य केन्द्र	सहरी स्वास्थ्य केन्द्र	आयुर्वेद केन्द्र	पोलिक्लिनिक	जम्मा
१	संघीय सरकार	१	१	९	३	३	१		१८
२	प्रदेश सरकार					१			१
३	नगरपालिका					५			५
४	सहकारी	१							१
५	निजी क्षेत्र	२						३	५
	जम्मा	४	१	९	३	९	१	३	३०

### जनशक्तिको व्यवस्था

क्र स	पद	दरवन्दीमा स्थायी		दरवन्दीमा करार		नगरपालिकाको स्रोतमा		प्रदेश सरकारवाट		जम्मा		कुल जम्मा	महिला सहभागिता प्रतिशतमा
		महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष		
१	मेडिकल अधिकृत		२		१							३	३
२	जनस्वास्थ्य निरीक्षक		१									१	१
३	हेल्थ असिष्टेण्ट/सि.अ.हे.वअ	१	५	१	२			१	१	३	८	११	२७.२७
४	स्टाफ नर्स	१						५		६		६	१००
५	ल्याव टेक्निसियन							१		१		१	१००
६	सि.अ.हे.व/ अ.हे.व	८	१०		२	२	२			१०	१४	२४	४१.६६
७	सि.अ.न.मी/ अ.न.मी	२६				१०		१		३७		३७	१००
८	ल्याव असिष्टेन्ट		३			१				१	३	४	२५
९	फार्मेसी अशिष्टेन्ट								१		१	१	
१०	रेडियोग्राफर								१		१	१	

क्र स	पद	दरवन्दीमा स्थायी		दरवन्दीमा करार		नगरपालिकाको स्रोतमा		प्रदेश सरकारवाट		जम्मा		कुल जम्मा	महिला सहभागीता प्रतिशतमा
		महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष	महिला	पुरुष		
	कविराज				१							१	१
११	वैध्य				१							१	१
	जम्मा	३६	२३	२	६	१३	२	८	१	५८	३३	९१	६३.७३

नोट पाले / स्वीपर/ कार्यालय सहयोगी गरी ३९ जना पदपूर्ति गरिएको छ ।

### ➤ नगरपालिकामा कार्यरत कर्मचारीहरुको विवरण

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
१.	श्री हरिप्रसाद चाषागाई	प्रमुख प्रशासकिय अधिकृत	उपसचिव प्रशासन		९८५४०४८९९९
२.	श्री हेमन्त कुमार बुढाथोकी	उपसचिव प्रा	दशौं तह	सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा	९८५४०४००५३

#### जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखा

३	श्री दिपक प्रसाद सुवेदी	वरिष्ठ शाखा अधिकृत	अधिकृत आठौ	जनशक्ति व्यवस्थापन तथा वडा समन्वय शाखा	९८५४०४०३०२
४	श्री रोशन पोखरेल	कम्प्यूटर अपरेटर	सहायक स्तर पाँचौ	सूचना तथा प्रविधि एकाई	९८४३७८१३७८
५	श्री सुवास कापले	वरिष्ठ सहायक	सहायकस्तर चौथो	जिन्सी इकाई	९८४४०९५९८१
६	श्री रविनजङ्ग कार्की	सहायक	सहायक स्तर चोथौ	कर्मचारी प्रशासन तथा सुशासन इकाई	९८४९५४६७६५
७	श्री रमा कोइराला	सहायक	सहायक स्तर चोथौ	दर्ता चलानी / Help Desk	९८४४५१८१६९

#### आर्थिक प्रशासन शाखा

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
७	श्री अनन्त सापकोटा	वरिष्ठ लेखा अधिकृत	अधिकृत आठौ	आर्थिक प्रशासन शाखा	९८४३०९०४३०
८	श्री नविनकुमार काफले	वरिष्ठ लेखा सहायक	सहायकस्तर पाँचौ	आर्थिक प्रशासन शाखा	९८४४२०८५८५
९	श्री निरोज खड्का	आ ले प	सहायकस्तर पाँचौ	आले . प तथा वेरुजु. फर्जाई उपशाखा, सहकारी तथा संघसंस्था	९८४४२०२४६२
१०	श्री दिलकुमार मानन्धर	नायव सुव्वा	सहायक स्तर पाँचौ	राजश्व उपशाखा	९८५४०४३१८६
११.	श्री रामबहादुर माझी	सहायक प्रशासन	सहायकस्तर चौथो	राजश्व उपशाखा	९८४४३९४०४७

#### आर्थिक विकास शाखा

१२	श्री गोविन्द कुमार कटेल	शाखा अधिकृत	अधिकृत सातौ	आर्थिक विकास शाखा	९८४४२२७४३२
१३	श्री योवनकुमार सुनुवार	प्राविधिक सहायक	सहायक स्तर पाँचौ	कृषि बिकास शाखा	९८४७६९६२४८
१४	श्री प्रतिभा घिमिरे	कृषि स्नातक	अधिकृत छैटौ	कृषि बिकास शाखा	९८४४३९२७००
१५	श्री अंकित लुइटेल	प्राविधिक सहायक	सहायक स्तर पाँचौ	कृषि बिकास शाखा	९८४५७३०८९४
१६	श्री मुकुन्द कुमार खड्का	सहायक पशु विकास अधिकृत	अधिकृत छैटौ	पशु सेवा शाखा	९८५४०४००३२
१७.	श्री रोहिणीराज चापागाँई	सहायक पशु विकास अधिकृत	अधिकृत छैटौ	पशु सेवा शाखा	९८४४०४४१९४
१८	श्री सूर्य चन्द्र थोकर	पशु चिकित्सक	अधिकृत छैटौ	पशु सेवा शाखा	९८४९६६२७६५
१९	श्री कौसिल्या शाह	ना पशु स्वास्थ्य प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा उपशाखा	९८७०३५४८
२०	श्री मञ्जु दंगाल	उद्यम विकास सहजकर्ता	सहायकस्तर पाँचौ	उद्यम विकास शाखा	९८४४१४२२५३
२१	श्री उज्जवल अधिकारी	उद्यम विकास सहजकर्ता	सहायकस्तर चौथो	उद्यम विकास शाखा	९८४४२३०९५९

#### शिक्षा, युवा तथा खेलकुद शाखा

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
२२	श्री सौभाग्यन्यौपाने	अधिकृत	अधिकृत छैठों	शिक्षा, युवा तथा खेलकुद	९८४४१२२६५८
२३	श्री सुनिता बरुवाल	कम्प्युटर अपरेटर	सहायक स्तर चौंथो	शिक्षा, युवा तथा खेलकुद	९८४४३९५८५९

#### स्वास्थ्य शाखा

२४	श्री केशवराज फुँयाल	ज स्वा नि	अधिकृत छैठों	स्वास्थ्य शाखा	९८५४०४०३४७
२५	श्री नर्मदा देवि दाहाल	सि. अ न मी	अधिकृत छैठों	स्वास्थ्य शाखा	९८४४१४८१३४
२६	श्री कमला श्रेष्ठ	सि अ न मी	अधिकृत छैठों	स्वास्थ्य शाखा	९८४३१३४७७७

#### कानुन शाखा

२७	श्री सुदर्शनकुमार राय	कानुन अधिकृत	अधिकृत छैठों	कानुन शाखा	९७५४२०३२१९
२८	श्री प्रमिला सुवेदी	न्यायिक सहजकर्ता	सहायक पाँचौ	कानुन शाखा	९८६१७१५६७५

#### पूर्वाधार विकास तथा अनुगमन शाखा

२९	श्री डिल्लीबहादुर अधिकारी	इन्जिनियर	अधिकृत सातौ	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४०२३४
३०	श्री कृष्णदास श्रेष्ठ	सव इन्जिनियर.	सहायकस्तर पाँचौ	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४००९६
३१	श्री जुनी श्रेष्ठ अधिकारी	सव इन्जिनियर.	सहायकस्तर पाँचौ	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४०५३४
३२	श्री नानु वोगटी खत्री	सव इन्जिनियर.	सहायकस्तर पाँचौ	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८६११४५९५९
३३	श्री होम बहादुर खड्का	सव इन्जिनियर.	सहायकस्तर पाँचौ	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५४०४३९१३
३४	श्री लोकेन्द्र बहादुर बुढाथोकी	सव इन्जिनियर.	सहायकस्तर पाँचौ	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८५११५८५१३

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
३५	श्री सरोज सुवेदी	सव इन्जिनियर.	सहायकस्तर पाँचौं	पूर्वाधार विकास तथा अनुगमन शाखा	९८४९४४२७४४

### योजना प्रशासन अनुगमन तथा मर्मत शाखा

३६	श्री उज्जल पोख्रेल	शाखा अधिकृत	अधिकृत सातौं	योजना प्रशासन अनुगमन तथा मर्मत शाखा	९८४१९३२०२४
३७.	श्री ज्योति प्रसाद सुवेदी	नायव सुव्वा	सहायकस्तर पाँचौं	योजना प्रशासन अनुगमन तथा मर्मत उपशाखा	९८४००३०६३५
३८	श्री सीताराम खत्री	अमिन	सहायकस्तर चौथो	भवन तथा नक्सा पास उपशाखा	९८४४३८७०५७
३९	श्री विजय वुढा	अमिन	सहायक चौथो	भवन तथा नक्सा पास उपशाखा	९८४०५४७२५५
४०	श्री भगवती तामाङ	म वि नि	सहायक स्तर पाँचौं	महिला,बालबालिका तथा सामाजिक परिचालन उपशाखा	९८४४२१२९३०
४१	श्री सविना श्रेष्ठ	एम आइ एस अपरेटर	सहायक स्तर पाँचौं	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८४४०८६४३३
४२	श्री अविनाश कार्की	एम आइ एस अपरेटर	सहायक स्तर पाँचौं	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८६३६५०८७३
४३	श्री तारादेवी बोहोरा	फिल्ड सहायक	सहायक स्तर चौथो	सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखा	९८४४४४०८६०

### सुरक्षित आप्रवासन आयोजना

४४	श्री दिपक कुमार के सी	कार्यक्रम संयोजक	अधिकृत छैठौं	सुरक्षित आप्रवासन आयोजना	९८६०९८५३१३
४५	श्री सुनिता श्रेष्ठ	परामर्श कर्ता	सहायक स्तर पाँचौं	सुरक्षित आप्रवासन आयोजना	९८४०३३८०५२
४६	श्री जितबहादुर तामाङ	परामर्श कर्ता	सहायक स्तर पाँचौं	सुरक्षित आप्रवासन आयोजना	९८५४०४०४५३
४७	श्री शान्ता पुलामी	मनो परामर्श कर्ता	सहायक स्तर पाँचौं	सुरक्षित आप्रवासन आयोजना	९८४३३४०७३७
४८.	श्री सीता थापा	वित्तीय साक्षरता सहजकर्ता	सहायक स्तर पाँचौं	सुरक्षित आप्रवासन आयोजना	९८६९५७५२८

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
४९	श्री कृष्ण प्रसाद काफले	सामाजिक परिचालक	सहायक स्तर पाँचौ	सुरक्षित आप्रवासन आयोजना	९८५४०५५२७९
५०	श्री डुप्चन लामा	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन	सुरक्षित आप्रवासन आयोजना	९८५४०४३००२
५१	श्री केशव पारब्रीन	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन	सुरक्षित आप्रवासन आयोजना	९८४४४२१२०१
५२	श्री सञ्जय वाग्ले	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन	सुरक्षित आप्रवासन आयोजना	९८४४०४३२०४
५३	श्री कुमार मगर	रिटर्नी स्वयंसेवक	श्रेणीविहीन	सुरक्षित आप्रवासन आयोजना	९८४४२६४१३२

#### प्रधानमन्त्री रोजगार

५४	श्री रक्षित रेग्मी	रोजगार संयोजक	अधिकृत छैठौं	प्रधानमन्त्री रोजगार कार्यक्रम	९८६०६७०६५८
५५	श्री बाबुराम बुढाथोकी	(ईन्जिनियर सब-)	सहायकस्तर पाँचौ	प्रधानमन्त्री रोजगार कार्यक्रम	९८६११७२८४३
५६	श्री नवराज श्रेष्ठ	रोजगार सहायक	सहायकस्तर पाचौ	प्रधानमन्त्री रोजगार कार्यक्रम	९८४४०४३१५६

#### अल्पकालिन सेवा केन्द्र

५७	श्री सम्झना श्रेष्ठ	व्यवस्थापक	सहायक चौथो		९८४४४३७५८३
----	---------------------	------------	------------	--	------------

#### नगरपालिकामा कार्यरत श्रेणीविहिन कर्मचारीहरु

#### सवारी चालकहरु

५८	शिवहरी कार्की	हलका सवारी चालक	श्रेणीविहीन		९८४४३१११५६
५९	कुमार कार्की	हेभी सवारी चालक	श्रेणीविहीन		९८४४३२८०८६
६०	लेख बहादुर श्रेष्ठ	स्काभेटर चालक	श्रेणीविहीन		९८४४३१६९२८
६१	बलराम बाटी	हलुका सवारी चालक	श्रेणीविहीन		९८४४५१७१०४
६२	रामचन्द्र बस्नेत	हलुका सवारी चालक	श्रेणीविहीन		९८४९७०६३२०
६३	अर्जुन खड्का	हलुका सवारी चालक , एम्बुलेन्स	श्रेणीविहीन		९८६१५९३७१५
६४	हरिवहादुर श्रेष्ठ	हलुका सवारी चालक ,	श्रेणीविहीन		९८४४६३८९८५

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
		सववाहन			
<b>नगर प्रहरीहरू</b>					
६५	नितुष घिमिरे	नगरप्रहरी हवल्दार	सहायक चौथो		९८४४०६१८००
६६	बाबुराम कार्की	नगरप्रहरी	श्रेणीविहीन		९७४४०१५८८६
६७	मनिता पाण्डे	नगरप्रहरी	श्रेणीविहीन		९८६४०१५५००
६८	सुरज खड्का	नगरप्रहरी	श्रेणीविहीन		९८४४१३९३९७
६९	अनिता जोशी	नगरप्रहरी	श्रेणीविहीन		९८६००७१८२९
७०	रीता थापा मगर	नगरप्रहरी	श्रेणीविहीन		९८६३४८८४७८
७१	नविन भुजेल	नगरप्रहरी	श्रेणीविहीन		९८६४०२७३३३
<b>कार्यालय सहयोगीहरू</b>					
७२	रविन्द्र हायु	कार्यालय सहयोगी	श्रेणीविहीन		९८५४०४३५८५
७३	मोहन विक्रम बस्नेत	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४०१५५८४
७४	लक्ष्मण हायु	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४००९८३०
७५	कमला बस्नेत	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४४०४४५९४
७६	अस्मिता श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४९२४८६६६
७७	कैलाश कुमार बोहोरा	कार्यालय सहयोगी	श्रेणीविहीन		९८६५४६८९४३
७८	श्री ज्योति थापा	कार्यालय सहयोगी	श्रेणीविहीन		९८४०२६४९४९
७९	श्री नारायण भुजेल	पाले पहरा	श्रेणीविहीन		९८४४०९५८०१
८०	श्री राजकुमार थापा	पाले पहरा	श्रेणीविहीन		९८६४०१५१६४
<b>सरसफाई कर्मचारी</b>					

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा / जिम्मेवारी	सम्पर्क नं.
८१	लेख बहादुर भुजेल	कार्यालय सहयोगी	श्रेणीविहीन	सरसफाई	९८४९५३७४९८

## वडा सचिव / वडामा खटाइएका कर्मचारी

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
वडा नं. १					
१.	श्री शेशराज पौडेल	वडा सचिव	सहायकस्तर पाचौ		९८४४००९६१२
२	श्री ममता डाँगी	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	
३	श्री संजिता खड्का	सब अ.इन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८६१४४४१८४
४	श्री समशेर बहादुर माझी	कार्यालय सहयोगी	श्रेणीविहीन		
वडा नं. २					
५	श्री राजेन्द्र श्रेष्ठ	वडा सचिव	सहायकस्तर पाचौ		९८५४०४०४१३
६	श्री आरभ जिरेल	सब अ.इन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४३५५८२३७
७	श्री सरस्वती बुढाथोकी	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८४४२३३८९२
८	श्री केशवप्रसाद अधिकारी	कार्यालय सहयोगी	श्रेणीविहिन		
वडा नं. ३					
९	श्री यमुना सुवेदी	वडा सचिव	सहायकस्तर पाचौ		९८६५५८२३९२
१०	श्री राम कुमार बस्नेत	कार्यालय सहयोगी	श्रेणीविहिन		
वडा नं. ४					
११	श्री सृजना श्रेष्ठ	वडा सचिव	सहायकस्तर पाचौ		९८४१३०३१८९
१२	श्री वित्ता प्रधान	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८६६४५४६६९
१३	श्री वेनीवहादुर घर्तीमगर	अ. सव इन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार	९८६८६४८७३२

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
१४	श्री अनुलक्ष्मी श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहिन		
१५	श्री संगिता खत्री वुढाथोकी	कार्यालय सहयोगी	श्रेणीविहिन		

**वडा नं. ५**

१६	श्री पम्फा भुषाल	वडा सचिव	सहायकस्तर पाँचौ		९८६०४६१५३०
१७	श्री सर्मिला श्रेष्ठ	अशिष्टेन्ट सव ई	सहायक स्तर चौथो		९८४४०८६४३३
१८	श्री दिलिप कुमार यादव	अ. सव ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४४१०२६१२
१९	श्री समिता पोखरेल	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८४४०४४१३७
२०	श्री अस्मिता वसेल	कार्यालय सहयोगी	श्रेणीविहिन		

**वडा नं. ६**

२१	श्री सकुन्तला माझी	वडा सचिव	अधिकृत स्तर छैटौ		९८४४०४३४८३
२२	श्री गंगा बस्नेत	खा.टे.स.पा.	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४३६७०२३४
२३	श्री रामकुमार श्रेष्ठ	सब अ.ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४४०४३०५७
२४	श्री नर्मिला प्रधान	ना पशु स्वास्थ्य प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	श्री नर्मिला प्रधान
२५	श्री ममता डाँगी	ना. कृ. प्रा	सहायकस्तर चौथो	कृषि सेवा	
२६	श्री समिता माझी	कार्यालय सहयोगी	श्रेणीविहिन		

**वडा नं. ७**

२७	श्री श्याम किशोर साह	वडा सचिव	सहायकस्तर पाँचौ		९८४५८६१५३०
२८	श्री सन्तोष तामाङ	सब अ.ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८५१००२१०८
२९	श्री गणेश कार्की	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८४०७३४४११
३०.	श्री लाल बहादुर माझी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४१९४२३३

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
वडा नं. ८					
३१	श्री कुृष्ण खत्री	वडा सचिव	सहायकस्तर पाचौ		९८६११५४७११
३२	श्री उस्मिता रम्तेल	सब अ.ईन्जिनियर	सहायकस्तर चौथो	पूर्वाधार विकास	९८४२७७७९४४
२९	श्री चेतकुमारी श्रेष्ठ	कृषि प्राविधिक	सहायकस्तर चौथो	कृषि सेवा	९८६०७४४२२२
३०					
३१	श्री बद्री कुमार श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४०४३९४५
३२	श्री पदमवहादुर सार्की	कार्यालय सहयोगी	श्रेणीविहिन		
वडा नं. ९					
३३.	श्री रामहरि अधिकारी	वडा सचिव	अधिकृत स्तर छैटौ		९८४४०४४४१५
३४	श्री सुमन गिरी	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८५१२४५५४३
३५	श्री पुश्कल गिरी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४५१७०६०
वडा नं. १०					
३६	श्री जानेन्द्र कापले	वडा सचिव	सहायकस्तर पाँचौ		९८४११३५३५९
३७	श्री विना पकुवाल	कृषि प्राविधिक	सहायकस्तर चौथो	कृषि सेवा	९८४५१९२७२९
३८	श्री खुम बहादुर मगर	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४९८७५९३६
वडा नं. ११					
३९	श्री भिष्मराज भट्टराई	वडा सचिव	अधिकृत स्तर छैटौ		९७४४०१५५१५
४०	श्री राम प्रवेश राम	पशु प्राविधिक	सहायकस्तर चौथो	पशु सेवा	९८६२८८३९९५
४१	श्री सृजना श्रेष्ठ	कार्यालय सहयोगी	श्रेणीविहिन		
वडा नं. १२					

सिनं.	कर्मचारीको नामथर,	पद	तह	शाखा जिम्मेवारी /	सम्पर्क नं.
४२	श्री शिव कुमार महतो	वडा सचिव	सहायकस्तर पाँचौ		९८४४१११०९६
४३	श्री अक्षय कुमार सदा	सब अ.इन्जिनियर	सहायकस्तर चौँथो	पूर्वाधार विकास	९८४९४४२७४४
४४.	श्री मिश्रीता पुलामी	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८६०७६५१८२
४५	श्री नारायण अधिकारी	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४२३४०४९

वडा नं. १३

४६	श्री कुलविक्रम श्रेष्ठ	वडा सचिव	सहायकस्तर पाँचौ		९८७४०४०९९६
४७	श्री दिनेश अधिकारी	पशु प्राविधिक	सहायकस्तर पाँचौ	पशु सेवा	९८६२६०३२९९
४८	श्री गिता भुजेल	सामाजिक परिचालक	सहायकस्तर चौँथो		९८६०७२७०३६
४९	श्री सलाम सिं तामाङ्ग	कार्यालय सहयोगी	श्रेणीविहिन		

वडा नं. १४

५०	श्री उज्जवल वस्नेत	वडा सचिव	अधिकृत स्तर छैटौ		९८७११४०४९०
५१	श्री बेनि बहादुर धर्ति मगर	सब अ.इन्जिनियर	सहायकस्तर चौँथो	पूर्वाधार विकास	९८४२३३६००५
५२	श्री निर्मला वुढाथोकी	नायव प्राविधिक सहायक	सहायकस्तर चौथो	कृषि विकास	९८६१३१८४२८
५३	श्री अमर लामा	कार्यालय सहयोगी	श्रेणीविहिन		९८४४१४१६२७

## मन्थली नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको विवरण

### १ मन्थली नगर अस्पताल, मन्थली - १

सि.न	कर्मचारीकोनामावली	पद	स्थायी दरवन्दी	भर्ना प्रकृया	दरवन्दि भएको संस्था	सम्पर्क नं.
१	डा समिर क्षेत्री	चिकित्सक	नवौ			९८४९१३०७४७
	डा केशव धामी	चिकित्सक	नवौ	करार		९८७५१०७०९९
२	डासरोज कुमार थपलिया	मे.अ. आठौं	१ (आठौं)	करार संघीय		
३	डा.नवराज श्रेष्ठ	मे.अ. आठौं	-	करार संघीय		९८४९१३११९५
४						
५	बलवहादुर के.सी.	जनस्वास्थ्य निरीक्षक	१ (५,६,७ आँं)	स्थायी		९८४३४५३१७९

सि.न	कर्मचारीकोनामावली	पद	स्थायी दरवन्दी	भर्ना प्रकृया	दरवन्दि भएको संस्था	सम्पर्क नं.
६	नविन ढुङ्गेल	हे.अ. पाचौ		स्थायी	भलुवाजोरवाट काज	९८४४२२७७७४
७	राजेन्द्र धराल	हे.अ.	सहायक पाचौ	करार	१५ शैयाको अस्पताल	
८	संगिता कार्की	हे.अ.	२०७७ चैत्र १७ देखी	करार	१५ शैयाको अस्पताल	९८६९९०७९८५
९	रुपा खत्री	हे.अ.	सहायक पाचौ	करार		९८६९४९७९०९
१०	लक्ष्मि वि.क.	स्टाफनर्स पाचौ	१ (पाचौ)	स्थायी		९८४७९९८९८३
११	निर्मलप्रसाद राजवंशी	एनेस्थेसिया	सहायक पाचौ	करार		
१२	आकाश संजेल	रेडियोग्राफर पाचौ	१	करार	१५ शैयाको अस्पताल	९८६०९०२७४८
१३	सोहन सुवेदी	फार्मसी सहायक	१	करार	१५ शैयाको अस्पताल	९८००८००४०
१४	सरिता श्रेष्ठ	अहेव चौथो		करार		९८४४२१०२८५
१५	सावित्री श्रेष्ठ	अ.हे.व.चौथो		स्थायी		९८४९९२६६१८
१६	मिडमा शेर्पा	सि.अ.न.मी. छैठों	३ (४,५,६ औं)	स्थायी		९६४४००७९९१
१७	शान्ता माझी	सि.अ.न.मी. छैठों	(४ जना कार्यरत रहेको जसमध्ये १ जना काज र १जना फाजिल)	स्थायी	भलुवाजोर स्वास्थ्यचौकी	९८४४१३७२१७
१८	अन्जु कार्की	अ.न.मी. चौथो		स्थायी		९८४४२३४२२४
१९	मिथिला अधिकारी	सि.अ.न.मी. पाचौ		स्थायी	फाजिल	९८४९०३३८००
२०	वसन्त घिमिरे	डेन्टल हाइजिनिष्ट	पाचौ	करार	मन्थली अस्पताल	९८६३९२०९९
२१	अभिशेककुमार यादव	फिजियोथेरापी	छैटौ	करार	मन्थली अस्पताल	९८६९०६३०५२
२२	विमल सुवेदी	फार्मसी असिष्टेन्ट	पाचौ	करार	मन्थली अस्पताल	९८४४३९३०३९
२३	सुस्मिता आलेमगर	अहेव चौथो		करार	मन्थली अस्पताल	९६६७८२४९५८
२४	करिष्मा कार्की	स्टाफ नर्स पाचौ		करार		९८४९९७९८३
२५	जश्मिन श्रेष्ठ	स्टाफ नर्स पाचौ		करार	१५ शैया अस्पताल	९८६०६७४९९९
२६	समिता रिमाल	अ.न.मी. चौथो		करार		९८४४०४४०६६
२७	सजयकुमार रजक	ल्या.अ. चौथो				९८४७२५३२८३
२८	विनिता काफ्ले	ल्या.अ. चौथो		करार		९८४४०४३५९५
२९	गोमा अधिकारी	ल्या.टे. पाचौ		करार	१५ शैया अस्पताल	९८६२१८८७११
३०	विश्वराम वुढाथोकी	का.स.श्रेणीविहिन	२	स्थायी		९६४४०४६५६२
३१	मिन वहादुर खत्री	का.स.श्रेणीविहिन		स्थायी		९६४४०१५६०५
३२	राधा माझी	का.स.श्रेणीविहिन		करार		९८४४४३९७६१
३३	सुकमाया वि.क.	का.स.श्रेणीविहिन		करार	१५ शैया अस्पताल	९८६६४३३९५७
३४	गोरे माझी	पाले		करार	१५ शैया अस्पताल	९८६७०६०८२५
३५	चन्द्र कुमार तामाङ	पाले		करार	१५ शैयाको अस्पताल	
३६	मखमाली माझी	का.स.श्रेणीविहिन		करार	कोभिड ५ वेड अ. करार	
३७	लक्ष्मीकुमारी वोहोराकार्की	कार्यालय सहयोगी		करार		९८४४३१११५६
३८	अजिता आलेमगर	कार्यालय सहयोगी		करार		९७४२४६६०२१
३९	सानुमाया श्रेष्ठ	कार्यालय सहयोगी		करार		९८६४०२७१२९
४०	हेमवहादुर श्रेष्ठ	कार्यालय सहयोगी		करार	मन्थली अस्पताल	९८६१०५९१५८

## २. गेलु प्राथमिक स्वास्थ्यकेन्द्र, मन्थली-११

४१	डा.निशान्त भण्डारी	मे.अ. आठों	१ (आठों	स्थायी	अध्ययन विदामा	९८५१२४४३००
४२	राजेन्द्र भण्डारी	मे.अ. आठों	१ (आठों	स्थायी	अध्ययन विदामा	९८५१२४४३००
४३	सुपना मोक्तान	हे.अ. पाचों	१(५,६,७ औं)	स्थायी		९८४३७४७५१०
४४	सुमित्रा खत्री	अ.हे.व. चौथो	३	स्थायी		९८६४००४९८८
४५	डिल्ली वहादुर खत्री	अ.हे.व. पाचों		स्थायी		९८४१२४९४८५
४६	सरस्वती कार्की	सि.अ.न.मी. पाचों	३	स्थायी		९८४४२६२४८५
४७	लक्ष्मी अधिकारी	अ.न.मी. चौथो		स्थायी		९८६३१७६९१९
४८	अप्सरा के.सी.	अ.न.मी. चौथो		स्थायी		९८४४२८७६२०
४९	कविता भट्टराई	ल्या.अ चौथो	१	करार		९८४४२६८८३९
५०	अनिता वुढाथोकी	अहेव		करार		९८४०२७२४४०
५१	हरिशरण खत्री	का.स.श्रेणीविहिन	२	करार(दरवन्दि)		९८६३८४२८३४
५२	अनिसा तमाङ	का.स.श्रेणीविहिन		करार(दरवन्दि)		९८६१८६७०९०

## ३. फुलासी स्वास्थ्य चौकी, मन्थली-१३

५३	दिपक वोहोरा	हे.अ.	करार	करार		९८६०९४८६६९
५४	सुरेन्द्र कुमार साह	अ.हे.व. चौथो	१	स्थायी		९८६४११८९१५
५५	श्याम कृष्ण चौहान	अ.हे.व. पाचे	१	स्थायी		९८४७७५८००
५६	प्रेम माया बोहरा	सि.अ.न.मी. पाचों	१	स्थायी		९८४४२४७९२०
५७	विन्दा खत्री	सि.अ.न.मी.पाचों	१	स्थायी		९८४४०००५७६
५८	शंकर पाल्पाली	का.स. श्रेणीविहिन	१	स्थायी		९८५४०४३९०१
५९	सिर्जना भण्डारी	का.स. श्रेणीविहिन	१	करार	वर्थिंग सेन्टर	९८६३८४७६३२

## ४. चनखु स्वास्थ्य चौकी, मन्थली-१०

६०	रुवी शाह	हे.अ.	१	करार		९७४४२२९८५३
६१	सरोज कुमार शर्मा	अ.हे.व. चौथो	१	स्थायी		९८६६१११५१७
६२						
६३	ज्योति श्रेष्ठ	अनमी	१	स्थायी		९८४६२३४०६४
६४	कुङ्गा डोल्मा तमाङ	अ.न.मी. पाचों	१	स्थायी		९७४४०४१२१६
६५	कुन्ता समाल	का.स.	१	करार(दरवन्दि)		९८४४२८३७९३

## ५. पुरानागाउँ स्वास्थ्य चौकी, मन्थली -९

६६	राजकुमार आरण	ज.स्वा.नि. छैटों	१	स्थायी		९८५४०४०९१९
६७	दिपक नेपाली	अहेव	१	करार		९८६८१९३१०७
६८	सन्जय कुमार मण्डल	अ.हे.व. चौथो	१	स्थायी		९८४०२३९३२०
६९	रुपा के.सी.	अ.न.मी. चौथो	१	स्थायी		९८४४२३३८००
७०	अस्मिता मोक्तान	अ.न.मी. चौथो	१	स्थायी		९८४१६४८२६४
७१	ममिता गिरी	का.स. श्रेणीविहिन	१	करार(दरवन्दि)		९८४४२२८६९४

७२	शान्ती वलम्पाखी	का.स. श्रेणीविहिन		करार		
----	-----------------	-------------------	--	------	--	--

#### ६. चिसापानी स्वास्थ्य चौकी, मन्थली -८

७३	सौगात माझी	अ.हे.व. चौथो	१	स्थायी		९८४४०४४०२८
७४	यशोदा थापा	अ.हे.व. चौथो	१	स्थायी		९८४४०४६६५५
७५	अर्चना श्रेष्ठ	अ.न.मी. चौथो	१	स्थायी		९८४९९३६४९५
७६	सुस्मिता आलेमगर	अ हे व	१			९८४४०४४०२८
७७	राधा श्रेष्ठ	अ.न.मी. पाचौं	१	स्थायी		९८६९००८६४८
७८	विष्णु कुमार कर्मचार्य	का.स.	१	करार(दरवन्दि)		९८६०३२०४९५

#### ७. भटौली स्वास्थ्य चौकी, मन्थली -७

७९	करिश्मल सुनुवार	हे.अ. पाचौं	१	स्थायी		९८४३३८४४९०
८०	नमिता मैनाली	अ.हे.व. पाचौं	१	स्थायी		९८६००७३००९
८१	सुलोचना खडका	अ.न.मी. चौथो	१	स्थायी		९८४९६००३८१
८२	मन्दिरा प्रसाई	अ.न.मी. पाचौं	१	स्थायी		९८४४१४२७२८
८३	सानुमाया श्रेष्ठ	का.स.श्रेणीविहिन	१	करार		९८४७३८५५४५

#### ८. भलुवाजोर स्वास्थ्य चौकी, मन्थली -६

८४	उर्मिला कुमारी श्रेष्ठ	अहेव	१	करार		९८४४०८५०५९
८५	रामकुमार शर्मा	अहेव	१	स्थायी		
८६	कमला थापा	सि.अ.न.मो पाचौं	१	स्थायी		९८४४२३२५३४
८७	सुमित्रा श्रेष्ठ	अहेव चौथो	१	स्थायी	.	९८४४३२३३३२
८८	पुष्पा थापा	अ.न.मी. चौथो		स्थायी	फाजिल, अध्ययन विदा	९८४४४५७१२२

#### ९. सालु स्वास्थ्य चौकी, मन्थली -४

९९	रमेश रसाईली	हे.अ. पाचौं	१	स्थायी		९८६०४९९१८०३
१०	श्यामवली महतो	अ.हे.व. चौथो	१	स्थायी		९८४४०३६११५
११	यसोदा दाहाल	सि.अ.न.मी. छैटों	१	स्थायी		९७४४०२३५६१
१२	सावित्री गिरी	अ हे व	१	करार		९८६९१९९४४३
१३	लिला श्रेष्ठ	का.स. श्रेणीविहिन	१	करार		९८४४२९३८४०
१४	रुक्मा तामाङ	का.स. श्रेणीविहिन		करार		९८४४२८२८०९

#### १०. सुनारपानी स्वास्थ्य चौकी, मन्थली -५

१५	विवेककुमार यादव	हे अ पाचौं	१	स्थायी		
१६	गंगा थापा	अ.हे.व. चौथो	१	स्थायी		९८४१८७०६३
१७	निर्मला पाण्डे	अ हे व चौथो	१	स्थायी		९८४४८६३२८७
१८	भवानी थापा	सि.अ.न.मी.पाचौं	१	स्थायी		९८४४०४३९९८
१९	कमला नेपाली	सि.अ.न.मी.पाचौं	१	स्थायी		९८६८९९३१०४

१००	खोपेन्द्र भुजेल	का.स. श्रेणीविहिन	१	करार		९८४११०६७९९
१०१	निरमाया कार्किखड़का	का.स श्रेणीविहिन.		करार(दरवन्दि)		९८४४४४१००३

## ११ कठजोर स्वास्थ्य चौकी, मन्थली -२

१०२	निता कटुवाल	हे.अ. पांचो	१	करार		९८६९८३८९२०
१०३						
१०४	प्रदिप महतो	अ हे व चौथो	१	स्थायी		९८६४१०४९८४
१०५	पुन्यवती अधिकारी	अ.न.मी. पांचों	१	स्थायी		९८४४३१९२१५
१०६	सुप्रभा कार्की	अ.न.मी. चौथो	१	स्थायी		९८४४०९५९४७
१०७	शुभराज अधिकारी			डोरहाजिर		९८४४२१३१५०
१०८	मन्जु श्रेष्ठ	का.स.श्रेणीविहिन		करार		९८४४२३२३६३

## १२ गैराथोक शहरी स्वास्थ्यकेन्द्र, मन्थली -४

१०९	श्यामवली महतो			स्थायी		
११०	विनिता श्रेष्ठ	का.स.श्रेणी विहिन	१	करार		

## १३ सानीमदौ शहरी स्वास्थ्यकेन्द्र, मन्थली -१

१११	वसन्ती खड़का	अ.न.मी. चौथो	१	करार		९८६०२९४६४६
११२	सिता न्यौपाने	कास. श्रेणीविहिन	१	करार		९८४४४२७०६५

## १४ टेकनपूर शहरी स्वास्थ्यकेन्द्र, मन्थली -२

११३	शारदा चौलागाई	अ.न.मी. चौथो	१	करार		९८६०४८९३८३
११४	सावित्री कार्की	कास. श्रेणीविहिन	१	करार		९८६४५१२०२०

## १५ ठाँटी आधारभूत स्वास्थ्यकेन्द्र, मन्थली -३

११५	रशिमता अधिकारी	अ.न.मी. चौथो	१	करार		९८६१६६२५०८
११६	तारादिप वुढाथोकी	अहेव चौथो	१	करार		९८४४२३४०४३
११७	शम्भु प्रसाद भट्टराई	कास. श्रेणीविहिन	१	स्थायी	काज कठजोर स्वाचौबाट	९८४४२३४०००
११८	विवेक रोक्का	का. स. श्रेणीविहिन		करार		९८४४२४५१५३

## १६ भोर्लाङ्गाड शहरी स्वास्थ्यकेन्द्र, मन्थली -११

११९	गायत्री थापामगर	अ.न.मी.चौथो	१	करार		९८६३६७४३५१
१२०	अस्मिता थापामगर	का.स.श्रेणीविहिन	१	करार		९८६११८४२२

## १७ सिक्राल आधारभूत स्वास्थ्यकेन्द्र, मन्थली - १२

१२१	अनिल वुढाथोकी	अ.हे.व. चौथो	१	करार		९८४५६६७३८२
१२२	देवी खड़का	का.स.श्रेणीविहिन	१	करार		९८६९४१७८८१

**१८ पोखरी आधारभूल स्वास्थ्यकेन्द्र, मन्थली - १४**

१२३	योगेन्द्र गुर्माछान	हे.अ पाचौ	१	करार		९८४४२५४३१०
१२४	सरिता तमाड	अनमी चौथो	१	करार		९८४१७३६६०२
१२५	वावुलाल तमाड	का.स.श्रेणीविहिन	१	करार		९८६७००५३२१

**१९ वाहनचुरा शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ९**

१२६	महेश कुमार श्रेष्ठ	अ.हे.व. चौथो	१	करार		९८६०६२८६३८
१२७	सरिता थापामगर	का.स.श्रेणीविहिन	१	करार		९८४४५५५८५२

**२० वडिमुहान शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ७**

१२८	राधा कार्कि	अ.न.मी. चौथो	१	करार		९८६४०२७७६७
१२९	राधिका पाण्डे	का.स.श्रेणीविहिन	१	करार		९८४४२०३२१७

**२१ मानेडाँडा शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ६**

१३०	सुमित्रा आलेमगर	अ.हे.व. चौथो	१	करार		९८४४२३१२०३
१३१	अप्सरा वुढाथोकी	का.स.श्रेणीविहिन	१	करार		९८४१२५४९४१

**२२ वेतिनी शहरी स्वास्थ्यकेन्द्र, मन्थली - ६**

१३२	प्रतिमा फुँयल	अनमी	१	करार		९८४४३२६८५०
१३३	राजु प्रधान	का.स.	१	स्थायी	मनपावाट काज	९८४१५०४७२२

**२३ चिसापानी आयुर्वेद केन्द्र, मन्थली - ८**

१३४	अचुत रिजाल	कविराज पाचौ	१	स्थायी		९८४७९११९६६
१३५	भारतीकुमारी मण्डल	वैद्य चौथो	१	स्थायी		९७४६५७४२२४
१३६	विश्व कुमार श्रेष्ठ	का.स.	१	स्थायी		९८४४१३८२७३
१३७	राज कुमार श्रेष्ठ	का.स.	१	स्थायी		९८४४१६८७४५

**२४ विद्यालय नर्स**

१३८	मञ्जु अधिकारी	विद्यालय नर्स	१	करार	मन्थली मा.वि.	९८६०१६९८४
१३९	तुलसा अधिकारी		१	करार	निलकण्ठेश्वर मा वि	९८४४३८८७८८
१४०						

**२५ आरुवोटे शहरी स्वास्थ्यकेन्द्र, मन्थली - १३**

१४१	सिर्जना सारु	अनमी	१	करार		९८४४३२६८५०
१४२	वेलीसरा जर्गा मगर	कार्यालय सहयोगी	१	करार		९८२८८९२४९६

## **घ नगरपालिकाबाट प्रदान गरिने सेवाहरू**

### **सामान्य प्रशासन तथा सामाजिक विकास महाशाखा**

- जिल्ला स्थित विषयगत कार्यालय तथा गैर सरकारी संस्थाहरूसँग सम्बन्ध, सहकार्य र साझेदारी प्रवर्द्धन गर्ने ।
- संघ तथा प्रदेश अन्तर्गत योजनाको लक्ष्य, नीति, उद्देश्य तथा नगरको आवश्यकता अनुरूप नगरको दीर्घकालिन, आवधिक तथा वार्षिक योजना तर्जुमा कार्यमा आवश्यक सहयोग गर्ने ।
- नगर कार्यपालिका अन्तर्गत विषयगत शाखा, उपशाखा, वडाहरूको अनुगमन गरी सुधारका लागि सुझाव कार्ययोजना सहित नगर कार्यपालिका तथा नगर सभाका समिति/ उपसमिति समक्ष प्रतिवेदन पेश गर्ने ।
- नगर कार्यपालिकाको वैठक र सो अन्तर्गतका समिति र उपसमितिका वैठकहरूमा आवश्यक सम्बन्ध र सहकार्य गर्ने ।
- नगरपालिका भित्रका सबै संघ प्रदेश अन्तर्गतका परियोजनाहरूको सम्पर्क विन्दुको रूपमा कार्य गर्ने ।
- घ वर्गका निर्माण व्यवसायी, गैर सरकारी संस्था, सहकारी आदि संघ संस्थाहरू तथा फर्महरूलाई नियमानुसार इजाजत पत्र दिने ।
- नगर शिक्षा समितिको सदस्य सचिवको रूपमा कार्य गर्ने र नगरको शिक्षा तथा खेलकुद विकासका लागि आवश्यक कार्य योजना वनाई समिति र कार्यपालिकामा पेश गर्ने प्रस्ताव तयार गर्ने भएका निर्णयहरू कार्यान्वयन गर्ने गराउने ।
- संघ र प्रदेश अन्तर्गतका सशर्त कार्यक्रमहरू र परियोजना अन्तर्गतका कार्यहरूमा आपसी सम्बन्ध र सहयोग गर्ने ।
- महाशाखा अन्तर्गतका शाखा, उपशाखा तथा इकाईहरू, आर्थिक प्रशासन र योजना शाखासँग आवश्यक सम्बन्ध र सहजीकरण गर्ने ।

### **जनशक्ति व्यवस्थापन तथा वडा सम्बन्ध शाखा**

- नगरपालिका र अन्तर्गतका कर्मचारी प्रशासन, व्यवस्थापन, सम्बन्ध र अनुगमन सम्बन्धी कार्य गर्ने ।
- कर्मचारीहरूको आवश्यक क्षमता विकास सम्बन्धी कार्यक्रमको सञ्चालन गर्ने ।
- महाशाखासँग सम्बन्ध गरी आफ्नो शाखा अन्तरगतका कार्ययोजना अनुरूप कार्यक्रम कार्यान्वयन गरी तोकिएको समयमा प्रगति विवरण पेश गर्ने ।
- नगरपालिकाको बेठक सभा समारोह दिवस आदिको व्यवस्थापन तथा निर्णय लेखन तथा अभिलेखहरू सुरक्षित राख्ने ।
- नगरपालिकाबाट भए गरेका निर्णय/सूचना/परिपत्र लगायत महत्वपूर्ण सूचनाहरू पत्राचार एवं IA सँग सम्बन्ध गरी media, website, facebook लगायतमा सार्वजनिक गर्ने ।
- नगरपालिकाको वार्षिक तथा आवधिक योजना तर्जुमा तथा कार्यान्वयन सम्बन्धी कार्य गर्ने ।
- शाखासँग सम्बन्धित समिति, उपसमिति, कार्यक्रमहरूको सम्बन्धी कार्य गर्ने ।

- बजार अनुगमन सम्बन्धी तोकेको मापदण्ड र निर्देशिका बमोजिम कार्य गर्ने ।
- सुशासन इकाईको कामकाज गर्ने ।
- कार्यालयका कर्मचारीहरुको कार्य सम्पादन सम्बन्धी कार्य, कर्मचारी र जनप्रतिनिधिहरुको सम्पति विवरण अद्यावधिक सम्बन्धी कार्य गर्ने ।
- नगरप्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृत र महाशाखाले तोकेका अन्य कार्यहरु गर्ने ।

## **सूचना प्रविधि इकाई**

- Word, Excel, Powerpoint जस्ता सफ्टवेयरको प्रयोग गरी दैनिक कार्यसम्पादन गर्दा समस्यामा परेका कर्मचारीहरुलाई सहजीकरण गर्ने ।
- कार्यालयको आधिकारिक ईमेलमा आएका पत्रहरु सम्बन्धित शाखाहरु प्रमुख प्रशासकिय अधिकृतलाई / जानकारी गराउने ।
- कार्यालयको वेव, फेसबुक, साइट पेज आदि मा सूचना प्रविष्ट गरी जनसमुदाय माझ सम्प्रेशन गर्ने ।
- कार्यालयमा आयोजना हुने हरेक कार्यक्रममा सहभागी भइ आयोजक / सहभागीहरुलाई आवश्यक टेक्निकल सहायता गर्ने ।
- विभिन्न मन्त्रालयका सूचना अधिकारीहरुसँग आवश्यक समन्वय गरी कार्यालयबाट सम्प्रेशन हुने सूचनालाई चस्त दुरुस्त बनाउन मद्दत गर्ने ।
- सूचना अधिकारीको सहायक कर्मचारीको रूपमा कार्य गर्ने ।

## **आर्थिक प्रशासन शाखा**

- भुक्तानीका कार्य ।
- राजश्व र करहरु दाखिला ।
- धरौटीको अभिलेख प्रविष्ट तथा फिर्ता ।
- पेशकी प्रदान र फछौट ।
- वित्तीय प्रतिवेदन तयारी, सम्प्रेषण र प्रोवोधीकरण ।
- सार्वजनिक खरिद कार्यमा परामर्श सेवा प्रदान ।
- कर्मचारीहरुको वीमा, सञ्चय कोष र नागरिक लगानी कोष दाखिला तथा विवरण अद्यावधिक ।
- विभिन्न कोष तथा खाताको सञ्चालन ।
- विभिन्न शाखा तथा निकायहरुमा वित्तीय विवरण सम्बन्धी सूचना प्रदान र सम्प्रेषण ।
- प्रचलित कानून वमोजिम समग्र आर्थिक प्रशासन सम्बन्धी अन्य सेवाहरु प्रदान ।
- आन्तरिक तथा वाह्य लेखा परीक्षण गर्न/ गराउन लेखा उत्तरदायी अधिकृतलाई सहयोग

## **राजश्व उप शाखा**

- नगरपालिकामा प्राप्त हुने दैनिक कर तथा शुल्क संकलन गर्ने
- राजश्व सम्बन्धी नीति तर्जुमामा सहयोग गर्ने
- राजश्व वार्षिक लक्ष्य निर्धारणमा कार्यालय प्रमुख, राजश्व परामर्श समितिलाई सहयोग गर्ने

- राजश्व संकलन सम्बन्धी क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समिति समक्ष पेश गर्ने
- उद्योग व्यवसाय सञ्चालन अनुमति तथा नविकरण सम्बन्धी कार्य गर्ने
- निर्माण व्यवसायीहरुको इजाजत पत्र दर्ता तथा नविकरण सम्बन्धी कार्य गर्ने
- राजश्व सम्बन्धी अन्य कार्यहरु गर्ने
- राजश्व परामर्श समितिको वैठक सञ्चालनमा सहयोग गर्ने ।
- राजश्व संकलनका क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समिति समक्ष पेश गर्ने ।
- विभिन्न समय राजश्व नियन्त्रण गर्ने नियमित अनुगमन कार्यको व्यवस्थापन गर्ने ।
- नगरपालिकाको आन्तरिक आयश्रोतको गुणात्मक विकासको आवश्यक अनुसन्धान, विश्लेषण प्रतिवेदन जस्ता कार्यको व्यवस्थापन गर्ने
- राजश्व चुहावट नियन्त्रण सम्बन्धी अध्ययन, विश्लेषण गरी सो सम्बन्धी योजना तर्जुमा र कार्यान्वयनमा सहयोग गर्ने
- नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र राजश्व शाखा प्रमुखको निर्देशन बमोजिम कार्यहरु गर्ने
- आन्तरीक आय ठेकका व्यवस्थापन गर्ने

## **आन्तरिक लेखा परीक्षण तथा वेरुजु फर्छैट उप शाखा**

- आन्तरिक लेखा परिक्षण तथा प्रतिवेदन तयार गर्ने
- आलेप बेरुजुहरुको लगत राख्ने तथा फर्छैट
- सहकारी दर्ता, सुचीकृत / अद्यावधिक गर्ने
- सहकारीको खाता सञ्चालन सिफारिस लगायत अन्य सिफारिसहरु तयार गर्ने
- सहकारी सँग सम्बन्धित अन्य कार्यहरु

## **कानून शाखा**

- नगरपालिकाबाट निर्माण हुने र परिमार्जन गर्नु पर्ने ऐन कानुनको मस्यौदा तयार गर्ने।
- नगरपालिका विरुद्ध विभिन्न अदालत वा अन्य न्यायिक निकायमा परेका उजुरीहरुको प्रतिउत्तर, लिखित जवाफ तयार गर्ने, वहस पैरवी गर्ने ।
- कार्यालयबाट भएका कार्य सम्पादनका विरुद्ध अछियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला प्रशासन कार्यालय लगायतका निकायमा परेका उजुरी गुनासोको जवाफ लेखनमा सहजीकरण ।
- न्यायिक समितीबाट सम्पादन हुने कार्यहरु तथा निर्णय लेखन, आदेश लेखन, राय लेखन आदिमा सहयोग गर्ने र फैसला, निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।
- कार्यालयको दैनिक कार्य सम्पादनमा आवश्यकताका आधारमा कानुनी राय परामर्श उपलब्ध गराउने।
- कार्यपालिकाको विधेयक समिति र नगरसभाको विधायन समितिका कार्यमा सहजीकरण गर्ने।
- संघ प्रदेश र स्थानीय तहको कानुनको विषयगत समन्वय र सहकार्य गर्ने।

## **आर्थिक विकास शाखा**

- कृषि विकास उप शाखा

- कृषि प्रसार तथा उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन ।
- कृषि बजार सूचना, बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक सेवा टेवा, कृषकहरुको क्षमता अभिवृद्धि, अनुगमन र नियमन ।
- प्राकृतिक प्रकोप तथा महामारी रोग र कीराको नियन्त्रण ।
- कृषि वातावरण संरक्षण, प्राङ्गारिक खेती तथा मल र जैविक विविधताको संरक्षण तथा प्रवर्द्धन ।
- उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण ।
- स्थानीयस्तरमा तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली ।
- कृषि बीमा र कर्जा सहजीकरण ।
- कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन ।
- कृषि सामाग्री, बीउ विजन, मलखाद र रसायन तथा विषादीहरुको आपूर्ति, उपयोग र नियमन ।
- कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय सङ्घ संस्थाहरुको समन्वय, व्यवस्थापन र नियमन ।
- स्थानीयस्तरमा कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण ।
- स्थानीयस्तरका स्रोत केन्द्रहरुको विकास र व्यवस्थापन
- कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण सम्बन्धी अन्य कार्य ।

## **पशु विकास उप शाखा**

- पशुपन्धीहरुको उपचार सेवा मेडिकल उपचार), गाईनोकोलोजि उपचार आदिउपलब्ध ( ।
- प्रयोगशाला सेवा, (गोबर, रगत, पिसाव, छाला परीक्षण आदिसन्चालन ( ।
- माईनर सर्जिकल सेवा बोका), रांगा, गोरु, थुमा आदिको बन्धाकरण, पिलो, सिस्ट चिरफार( सञ्चालन ।
- पशुपन्धीहरुको खोप सेवा र प्राविधिक परार्मश सेवा उपलब्ध ।
- भैसी /गाई बाखामा कृत्रिम गर्भधान कार्यक्रम सन्चालन गर्ने।
- पशु सेवा प्रसार तथा अनुसन्धान बाट निस्केका नयां प्रबिधिहरुको बारेमा कृषकहरुलाई जानकारी प्रदान ।
- कृषकस्तर तालिम तथा स्कुल शिक्षा कार्यक्रम सञ्चालन ।
- पशुपन्धी बीमा गर्ने, कृषकहरुलाई पशु बीमा गराउन प्रोत्साहित ।
- समुह गठन तथा परिचालनमा सहयोग ।
- पशुहरुको आहारामा प्रयोग हुने घांस तथा घांसेबालीहरुको उन्नत विजु तथा बेर्ना सेट्सहरु
- अनुदानमा उपलब्धता ।
- जीविकोपार्जन मुखि पशुपालन पद्धति लाई व्यवसायीकरण गर्नमा सहयोग ।
- पशुपन्धी फार्म दर्ता तथा नवीकरण गर्न गराउन सहयोग ।
- पशुपन्धीहरुको गोठ खोर निर्माणमा प्राविधिक सहयोग/।
- संघीय, प्रदेश र यस कार्यालयको स्वीकृत कार्यक्रमहरु समयमा सञ्चालन ।
- पशु सेवा कार्यक्रमहरुको कार्य योजना निर्माण कार्यान्वयन र अनुगमन निरीक्षण ।

- यस नबाट अ.पा.न्यत्र निकाशि भई जाने पशुपन्धी तथा पशु जन्य पर्दाधिहरुको दुवानी सिफारिस ।
- पशु औषधि पसल, मासु पसल, दाना पसल तथा दाना उघोगहरु, पशुपन्धी फार्म, ह्याचरी
- डेरी उघोगहरुको समय समयमा अनुगमन निरीक्षण गरि नियमन र प्रतिवेदन सम्प्रेषण ।
- पशुहरुको महामारी रोगहरुको बारेमा सुचना प्रवाह गर्ने, रोग देखा परेमा नियन्त्रण ।
- मासिक, चौमासिक, बार्षिक प्रगति प्रतिवेदन पेश गर्ने ।
- पशु सेवा सांग अन्य सम्बन्धित कार्यहरु ।

## उद्धम विकास,

- उद्घाम बिकासका लागि सामाजिक परिचालन ।
- उद्घामशिलता तथा सीप बिकास तालिम सहजीकरण ।
- एडभान्स सीप विकास तालिम सञ्चालन ।
- व्यवसायिक परामर्श सेवा उपलब्धता ।
- लघु उद्यमी समुह निर्माण तथा बजारीकरणमा सहयोग

## समाज कल्याण शाखा

### शिक्षा, युवा तथा खेलकुद शाखा

- प्रारम्भिक बाल शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षा, खुला तथा बैकल्पिक शिक्षा, सामुदायिक सिकाइ र विशेष शिक्षासम्बन्धी नीति, कानुन, मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र नियमन
- सामुदायिक तथा संस्थागत विद्यालय एवम् मातृभाषामा शिक्षा दिने विद्यालय स्थापना, अनुमति, सञ्चालन, व्यवस्थापन तथा नियमन
- सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन
- विद्यालय नामाकरण
- शिक्षक तथा कर्मचारीहरुको नियमित तलब भत्ता निकासा
- संघीय सशर्त, प्रदेश सशर्त तथा आन्तरिक स्रोतबाट विद्यालयहरुका लागि स्वीकृत कार्यक्रमहरुको कार्यान्वयन
- विद्यालयहरुको नियमित अनुगमन, मूल्याङ्कन तथा पृष्ठपोषण
- शिक्षक तथा कर्मचारीहरुको क्षमता विकास कार्यक्रम संचालन
- विद्यालयहरुमा खेलकुदका कार्यक्रम संचालन
- शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन
- आधारभूत तह कक्षा ८, कक्षा ५ र कक्षा ३ को परीक्षा संचालन, उत्तरपुस्तिका संकलन, परीक्षण, नतिजा प्रकाशन, विश्लेषण तथा पृष्ठपोषण
- विद्यार्थी सिकाइ उपलब्धिको परीक्षण र व्यवस्थापन
- स्थानीय पुस्तकालय र बाचनालयको सञ्चालन तथा व्यवस्थापन

- विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरवन्दी मिलान तथा वन्द भएका विद्यालयको सम्पति अभिलेख, व्यवस्थापन तथा संरक्षण
- शिक्षक तथा कर्मचारीहरुको अभिलेख व्यवस्थापन
- अतिरिक्त शैक्षिक कार्यक्रमको सञ्चालन
- समग्र शैक्षिक कार्यक्रमहरुको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन, आदि ।

## स्वास्थ्य शाखा

- खोप, पोषण, प्रजनन् स्वास्थ्य, एकिकृत वालरोग व्यवस्थापन, आमा सूरक्षा कार्यक्रम र परिवार नियोजन कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाउने ।
- क्षयरोग, HIV/AIDS , औलो , कालाजार, टाईफाईड, हेपाटाईटिस जस्ता सरुवा रोगको नियन्त्रण र रोकथाम गर्ने व्यवस्था मिलाउने ।
- कुष्टरोग र हातीपाईले जस्ता सरुवा रोगको निवारण गर्ने ।
- व्यक्तिगत र वातावरण सरसफाई वारे जनचेतनामूलक कार्यक्रम संचालन गरी जीवन शैलीमा परिवर्तन गरि स्वास्थ्य प्रवर्धन गर्ने ।
- नियमित विरामी जाँच, आवश्यक उपचार तथा अत्यावश्यक औषधि निशुल्क वितरण गर्ने व्यवस्था मिलाउने ।
- अत्यावश्यक निशुल्क औषधिहरु र सर्जिकल सामाग्रीको व्यवस्था मिलाउने ।
- सरसफाई तथा स्वास्थ्य क्षेत्रवाट निस्काशित फोहोर मैला व्यवस्थापनमा निजी तथा गैसस क्षेत्रसंग समन्वय, सहकार्य र साझेदारी गरि कार्य गर्ने ।
- निजी अस्पताल, पोलिक्लिनिक तथा क्लिनिकको स्थापना र स्तरोन्नती तथा नविकरण गर्ने व्यवस्था मिलाउने ।
- स्वास्थ्य सेवा सम्बन्धि भौतिक, पूर्वाधार विकाश तथा व्यवस्थापन गर्ने ।
- स्वच्छ खानेपानी तथा खाध्यपदार्थको गुणस्तर र वायु तथा वस्तीको प्रदूषण नियन्त्रण र नियमन गर्ने ।
- महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका संगको सहकार्यमा प्रवर्धनात्मक र प्रतिकारात्मक स्वास्थ्य सेवा संचालनको व्यवस्था मिलाउने ।
- औषधिपसल संचालन अनुमति अनुगमन र नियमन गर्न सहयोग गर्ने ।
- स्वास्थ्य सेवाको पहुँच नपुगेको स्थानमा जेष्ठनागरीक, जनरल, विशेषज्ञ, स्वास्थ्य सेवा र UVP Screening /VIA, आँखा रोगको परीक्षण जस्ता शिविर संचालन गर्ने व्यवस्था मिलाउने ।
- लैंगिक हिंसा सम्बन्धि स्वास्थ्य सेवा लगायत एकद्वार रुपमा एकिकृत सेवा दिने व्यवस्था मिलाउने ।
- २४ घण्टे प्रसुति सेवा प्रदान, आकस्मिक प्रसुति शल्यक्रिया तथा नवशिशु स्पाहार सम्बन्धी कार्य संचालनको व्यवस्थापन गर्ने ।
- नगरसभा र कार्यपालिकावाट भएका स्वास्थ्य संग सम्बन्धित निर्णयलाई कार्यान्वयन गर्ने व्यवस्था मिलाउने
- स्थानीय व्यापार वस्तुको माग, आपूर्ति तथा अनुगमन उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियन्त्रणको व्यवस्थापनमा सहयोग गर्ने।

- आधारभूत स्वास्थ्य सेवावाट बन्चित र स्वास्थ्य सेवा लिन टाढा जानु पर्ने वस्तीहरुमा शहरी स्वास्थ्य केन्द्र संचालनको लागि आवश्यक व्यवस्था मिलाउने ।

## **महिला बालबालिका तथा समाजकल्याण**

- बालसंरक्षण ,सचेतनामुलक, बालउद्धार तथा पुनरस्थापना सम्बन्धी कार्यक्रमहरु संचालन गर्ने ।
- बालबालिकाहरुका लागि पारिवारिक तथा सामुदायिक संरक्षण सेवा बालमैत्री स्थानीय शासनको सुनिश्चितता सम्बन्धी कार्ययोजना तर्जुमा कार्यान्वयन तथा अनुगमन गर्ने
- बाल क्लव गठन बालक्लव संजाल गठन तथा दर्ता गरी नियमितरूपमा संचालन तथा परिचालन गर्ने ।
- अपाङ्गता तथा जेष्ठ नागरिकहरुको लागि परिचयपत्र वितरण र उनीहरुको लागि प्रदान गरिने सुविधा तथा सहुलियतहरुको पहिचान गरी कार्यक्रम तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने,
- अपाड़गता भएका व्यक्तिहरुको लागि आर्थिक सशक्तिकरणका कार्यक्रमहरुको पहिचान, तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने,
- महिला तथा किशोरीका लागि आर्थिक सशक्तिकरण सम्बन्धी कार्यहरु व्यवसायको पहिचान तथा सीप विकास गर्ने व्यवसायिक समूह गठन गर्ने (एक समूह एक व्यवसाय),व्यवसाय सञ्चालन अनुदान )Seed Money), स्थलगत प्राविधिक परामर्श तथा उधमशिलताको विकास र बजारीकरणमा सहयोग गर्ने ।
- महिलाहरुको लागि आर्थिक र सामाजिक, राजनीतिक, शसक्तिकरण गरी क्षमता विकास गराउने ।
- लैंड्रिंग हिंसा विरुद्धमा सचेतना अभियान संचालन र महिला विरुद्धको हानिकारक अभ्यासको विरुद्धमा कार्यक्रम संचालन गर्ने ।
- अल्पकालिन सेवा केन्द्र स्थापना पिडित महिला बालबालिका र किशोरीहरुको उद्धार संरक्षण तथा पुनर्स्थापनामा सहयोग गर्ने ।
- लैंड्रिंग हिंसा निवारण कोष ,आकस्मिक बाल उद्धार कोष स्थापना तथा परिचालन गर्ने ।
- महिला, बालबालिका, जेष्ठ नागरिक अपाङ्गता सम्बन्धी अन्तराष्ट्रिय क्षेत्रीय राष्ट्रिय प्रतिवद्धता र कार्ययोजना सम्बन्धी अभिमुखीकरण तथा कार्यान्वयनमा सहयोग गर्ने ।

## **पूर्वाधार / भवन ईजाजत तथा अनुगमन शाखा**

- नगरपालिकाको पूर्वाधार विकाससंग सम्बन्धित गुरु योजनाहरु (यातायात, साना सिंचाई, वस्ती विकास, खरिद आदि..) तयार गर्ने ।
- आवधिक नगर विकास योजनाको क्रममा पूर्वाधार सम्बन्धी योजना तर्जुमा गर्न सम्बन्ध तथा सहयोग गर्ने ।
- बार्षिक योजना तर्जुमाको क्रममा ठूला योजनाहरुको सम्भाव्यता अध्ययन गरी योजना तर्जुमा समितिमा पेश गर्ने ।
- बार्षिक योजना, इन्भेन्टरी निर्माण, बार्षिक मर्मत योजना, खरिद योजना तयारी गर्ने गराउने ।
- नगरको आवधिक योजना, स्रोत नक्सा तयारी, बुलेटिन प्रकाशन आदि तयार गर्न आवश्यक सहयोग गर्ने ।
- नगर स्तरिय योजना तर्जुमा गोष्ठी संचालन गर्न आवश्यक सम्बन्ध तथा सहयोग गर्ने ।
- नगरको पूर्वाधार विकाससंग सम्बन्धित तथ्यांकहरु संकलन गरी अद्यावधिक गर्ने ।
- पूर्वाधार विकाससँग सम्बन्धित **IEE** र **EIA** अध्ययन सम्बन्धी कार्य गर्ने गराउने ।
- स्वीकृत पूर्वाधार योजनाहरु कार्यान्वयनको लागि सर्वेक्षण, डिजाईन, ड्रईङ्ग, लागत अनुमान तयारी गर्ने गराउने
- चालु आर्थिक बर्षको लागि आवश्यक पर्ने निर्माण, वस्तु तथा सेवा खरिद गर्नु पर्ने कार्यको विवरण तयार गर्ने तथा समयमै खरिद प्रक्रिया अगाडी बढाउनकोलागि पेश गर्ने ।
- स्वीकृत नगर विकास कार्यक्रम अनुसार पूर्वाधार विकास सम्बन्धी योजनाहरु कार्यान्वयन गर्ने ।
- ठेकावाट गराईने निर्माण कार्यहरुको टेप्डर डकुमेन्ट तयार गर्ने, ठेक्का प्रशासन तथा व्यवस्थापन गर्ने गराउने ।
- उपभोक्ता समिति मार्फत गराईने योजनाहरुको उपभोक्ता समिति गठन गर्न सहजिकरण गर्ने ।
- नगरपालिकावाट संचालित हुने योजना तथा कार्यक्रमहरुको किस्ता निकासा, रनिड तथा अन्तिम विल तयार गर्ने गराउने तथा फरफारक सम्बन्धी कार्यमा सहजिकरण गर्ने ।
- प्रदेश तथा नगर स्तरिय पूर्वाधार विकास कार्यक्रमहरुको कार्यान्वयन गर्ने गराउने ।
- नगरपालिका, प्रदेश सरकार तथा नेपाल सरकारवाट स्वीकृत भएका बार्षिक योजना तथा कार्यक्रमहरुको अभिलेख राख्ने कार्यमा सहजिकरण गर्ने ।
- नगरपालिकालाई हस्तान्तरण भै आएका योजनाहरुको अभिलेख राख्ने र संचालनको व्यवस्था मिलाउने कार्यमा सहजिकरण गर्ने ।
- नगरपालिकावाट संचालन भएका भौतिक विकास योजनाहरुको समय समयमा अनुगमन तथा मूल्यांकन गरी प्रतिवेदन दिने एवम् यस कार्यमा सहजिकरण गर्ने ।
- नगरपालिकामा संचालित पूर्वाधार विकास कार्यक्रमहरुको अभिलेख राख्ने कार्य गर्ने गराउने ।
- नगर विकास योजनाको समिक्षाको क्रममा पूर्वाधार सम्बन्धी योजनाहरुको विवरण प्रस्तुत गर्ने गराउने ।
- पूर्वाधार विकास कार्यक्रमहरुको प्रगति विवरण तयार गरी सम्बन्धित निकायमा पठाउने र पठाउन लगाउने ।
- आफू मातहतका कर्मचारीहरुको काम कामवाहीको सुपरिवेक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिने ।

- नगर स्तरको श्रम, ज्याला, भाडा, दरभाउको निर्धारण गर्न सम्बन्धित समिति समक्ष प्रस्ताव तयार गरी पेश गर्ने
- दररेट विश्लेषण तयार गर्ने गराउने
- शाखाबाट पेश भएका टिप्पणीमा आफ्नो राय दिई स्वीकृतिको लागि पेश गर्ने गराउने ।
- पूर्वाधार विकाससँग सम्बन्धित उपभोक्ता समिति तथा समुदाय, निर्माण व्यवसायी एवम् संस्थाहरुको क्षमता विकास सम्बन्धी कार्यक्रम अन्य शाखा संग समन्वय गरी तर्जुमा तथा संचालन गर्ने गराउने ।
- नगरपालिका तथा वडामा कार्यरत प्राविधिकहरुको क्षमता विकासकोलागि तालिम तथा अनुशिक्षण कार्यक्रम अन्य शाखा संग समन्वय गरी आयोजना गर्ने गराउने ।
- नगरपालिकाको पूर्वाधार विकाससँग सम्बन्धित विषयगत समितिको सचिवालयको कार्यहरु गर्ने गराउने
- नगरपालिकामा रहेका पुराना कागजात धूल्याउने र धुल्याउन सहयोग गर्ने ।
- पूर्वाधार विकास सम्बन्धी योजनाहरु समयमै तयार गरी स्वीकृत गराउने ।
- स्वीकृत वार्षिक कार्यक्रम अनुसारका पूर्वाधार विकास सम्बन्धी योजना तथा कार्यक्रमहरु तोकिएको समयमै कार्यान्वयन गर्ने ।
- पूर्वाधार विकास सम्बन्धी योजनामा तोएिको मापदण्ड अनुरूप कामको गुणस्तर कायम गर्ने गराउने ।
- स्वीकृत वार्षिक कार्यक्रम अनुसारका पूर्वाधार विकास सम्बन्धी योजना तथा कार्यक्रमहरुको प्रगति विबरण तयार गरी समयमै सम्बन्धित निकायमा पठाउने ।
- शाखाको जिम्मामा रहेका फाईलहरु, प्रशिक्षण सामग्रीहरु, प्रतिवेदन, तथा अन्य सम्पत्तिको दुरुस्त र उपयुक्त व्यवस्था गर्ने तथा सरुवा हुँदा आफु जिम्मा रहेका सामग्रीहरु बरबुझारथ गर्ने गराउने ।
- पूर्वाधार विकास सम्बन्धी आयोजनाहरुको सार्वजनिक परिक्षण गर्न उपभोक्ता समितिहरु तथा निर्माण व्यवसायीहरुलाई सहजीकरण गर्ने
- भवन निर्माण अनुमती तथा नक्शा पास का कार्य गर्ने ।
- पूर्वाधार विकास र भवन निर्माण तथा नक्शा पास सँग सम्बन्धित स्थानीय मापदण्डहरुको निर्माण तथा कार्यान्वयन गर्ने ।
- वस्ती विकास, भवन निर्माण इजाजत, नक्शा पास एवम् स्वीकृती तथा नियमन र फोहोरमैला व्यवस्थापन सम्बन्धि कार्य गर्ने गराउने ।
- वस्ती विकास तथा भवन निर्माण सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- आवश्यकता अनुसार सरकारी, सार्वजनिक तथा व्यक्तिगत भौतिक संरचनाहरुको मूल्याङ्कन गर्ने गराउने ।
- नगरपालिकाको यान्त्रिक उपकरणहरु संचालन गर्ने र सोवाट भए गरेका कामको अभिलेख राख्ने लगाउने ।
- नगरपालिका स्थित सरकारी कार्यालयहरुलाई भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग आवश्यक भएमा उपलब्ध गराउने ।
- नगरपालिकाको भौतिक सामग्री तथा अचल सम्पत्तिको मर्मत सम्भार तथा सुरक्षा सम्बन्धी कार्यमा सहयोग तथा सहजिकरण गर्ने ।
- मातहतका कर्मचारीहरुको सरुवा, काज र मनोनयनका लागि सिफारिश तथा राय उपलब्ध गराउने ।

- शाखाको काममा वाधा नपुग्ने गरी विदा सिफारिश गर्ने र कर्मचारीहरुको आन्तरिक खटन पटन गर्ने ।
- पूर्वाधार विकास सम्बन्धी योजनामा तोएिको मापदण्ड अनुरूप कामको गुणस्तर कायम गर्ने गराउने ।
- अन्तर्गतका कर्मचारीहरुको काम कामवाहीको सुपरिवेक्षण तथा अनुगमन गरी आवश्यक निर्देशन दिने

## योजना तथा अनुगमन उपशाखा

- नगर भित्र उपभोक्ता समिति मार्फत संचालन हुने योजनाहरुको अभिलेख राख्ने ।
- संघ/प्रदेश तथा अन्य निकायवाट नगर सँगको समन्वय र सहकार्यमा संचालन हुने योजनाहरुको उपभोक्ता समिति गठन लगायत विवाद समाधानका लागि वडा कार्यालयहरुमा पत्राचार समन्वय गर्ने ।
- उपभोक्ता समिति मार्फत संचालन हुने योजनाको तोकिएको प्रकृया बमोजिम सम्झौता, कायदिश उपलब्ध गराउने ।
- योजनाको रनिङ्ग विल एवं अन्तिम भुक्तानीका लागि पेश भएका कागजपत्रहरु रुजु गरी भुक्तानीका लागि कार्यालय प्रमुख समक्ष पेश गर्ने ।
- संघीय तथा प्रदेश सरकार लगायत संवध निकाय समक्ष वडा स्तरवाट माग भई आएका योजना/कार्यक्रमको प्रकृया पुर्याई सिफारिस पत्र तयार गर्ने ।
- नगर भित्र संचालन भएका योजना/ कार्यक्रमहरुको अनुगमन गराउन समन्वय र सहजीकरण गर्ने ।
- नगर स्तरीय योजना अनुगमन तथा सहजीकरण समितिको सदस्य सचिव भई कार्य गर्ने ।
- नगरको वार्षिक योजना तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने ।
- वडा स्तरिय योजना तथा कार्यक्रम छनौट/ तयार गर्न वडा कार्यालय र वडा समितिलाई सहजीकरण एवं समन्वय गर्ने ।
- वडा स्तरवाट छनौट/तयार गरी पठाएका योजना तथा कार्यक्रमहरुको एकीकृत अभिलेखीकरण गरी पेश गर्ने ।
- उपभोक्ता समितिहरुलाई नगरको नीति र कानुन बमोजिम योजना संचालन/कार्यान्वयन गर्न अभिमुखीकरण गर्ने ।
- नगर तथा वडामा पूर्व योजना तर्जुमा वैठक संचालन गर्न समन्वय र सहयोग गर्ने ।
- नगरको वार्षिक योजना तथा कार्यक्रम वडा कार्यालय तथा सरोकारवाला निकाय समक्ष पठाउने ।
- भूकम्प पीडित निजी आवास पुन निर्माणको कार्यमा वडा र संवध कार्यालय संग समन्वय गर्ने ।
- पुन निर्माण सम्बन्धी प्रशासनिक कार्य पत्राचार, अभिलेख व्यवस्थापन आदि गर्ने ।
- योजना प्रशासन उप-शाखासँग संवध मासिक, चौमासिक एवं वार्षिक प्रतिवेदन तयार गर्न समन्वय र सहयोग गर्ने र नगर जलस्रोत समितिका सम्बन्धित कार्यहरु ।

## विपद् व्यवस्थापन

- फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने ।
- नगर भित्र हुन सक्ने प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान तथा पुनर्स्थापनाका कार्य गर्ने ।
- नगर भित्र रहेका दमकल, एम्बुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राख्न आवश्यक व्यवस्थापन गर्ने ।
- वातावरणको क्षेत्रमा काम गर्ने विभिन्न संघ सस्थाहरुसँगको समन्वय र सहकार्यमा वृक्षारोपण, संरक्षण र सम्वर्द्धनका कार्यक्रमहरु सञ्चालन गरी वातावरण मैत्री नगर निर्माण कार्यमा सहयोग पुर्याउने ।

## नगर प्रहरी

- वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल लगायतका व्यापारिक क्रियाकलापलाई उपभोक्ता मैत्री बनाउन नगरपालिका अन्तर्गत स्थापित वा सञ्चालित उद्योग व्यवसायको दर्ता, नवीकरण, बिल विजक तथा बिक्रीको लागि राखिएका मालवस्तु, नापतौल, गुणस्तर, लेबल, आपूर्ति, आदिको अवस्था वुझ्ने तथा तरकारी, फलफूल, माछा, मासु, मिठाई पसल, डेरी, होटल, लगायतका खाद्य वस्तुको विक्री स्थलको सञ्चालन तोकिएको मापदण्ड अनुसार छ छैन अनुगमन गरी नगरपालिकामा पेश गर्ने ।
- वजार अनुगमन टोलीलाई आवश्यकता अनुसार सहयोग पुर्याउने ।
- देहायमा उल्लेखित क्रियाकलापमा संलग्न भइ नगरपालिकामा प्रतिवेदन पेश गर्ने ।

क) वस्तु वा सेवाको दर्ता, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन लगायतका व्यापारिक क्रियाकलापको अवस्था,

ख) कालोबजारी, एकाधिकार, (सिपिडिकेट), मिलिमतोपूर्ण भाउ निर्धारण(कार्टेलिङ), कृत्रिम अभाव तथा बजार प्रवेशमा अवरोध गर्ने जस्ता गैर प्रतिस्पर्धी व्यापारिक क्रियाकलाप भए/ नभएको,

ग) कुनै वस्तुको अनुचित रूपमा व्यापारिक क्रियाकलाप (मिसावट/गुणस्तरहीन) कम तौल भएको देखिएमा/ भेटिएमा आवश्यकता अनुसार त्यस्ता वस्तु जफत गर्ने, नष्ट गर्ने, कारोवार रोक्का गर्ने वा बन्द गर्न सहयोग गर्ने,

घ) कुनै वस्तु तत्काल नष्ट नगरे जनस्वास्थ्यमा असर पर्ने देखिएमा त्यसको जानकारी तुरुन्त नगरपालिकामा गराउने र त्यस्ता वस्तुको नमुना सङ्कलन गरी प्रमाणका रूपमा सुरक्षित राखी अरू प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया पुळ्याई सम्बन्धित व्यवसायी र उपस्थित

व्यक्तिहरूको रोहवरमा मुचुल्का गरी वातावरणमा असर नपर्ने गरी नष्ट गर्नु पर्ने प्रक्रियामा सहयोग पुर्याउने,

डं) वस्तु वा सेवा क्षेत्रमा अनुचित व्यापारिक क्रियाकलाप ( Unfair Trade Practices ) कानुनद्वारा नियन्त्रित वा निषेधित व्यापारिक क्रियाकलाप ( Restrictive Trade Practices ) र एकाधिकारपूर्ण क्रियाकलाप ( Monopolistic Trade Practices ) भएको पाईएमा तुरुन्त नगरपालिकामा जानकारी गराउने ।

च) सडक पेटी अतिक्रमित गरी सामान राखिएको, तोकिएको स्थान भन्दा वाहेक जथाभावी सवारी पार्किङ गरिएको लगायतका कार्य गरिएको पाईएमा सो को जानकारी तुरुन्त नगरपालिकामा गराई नगरपालिकाबाट प्राप्त निर्देशन वमोजिम कार्य गर्ने ।

४) वजार व्यवस्थापनसँग सम्बन्धित देहाय वमोजिमको कार्य गर्ने

क) सार्वजनिक आवागमनमा बाधा पुर्याई राखेका निर्माण सामग्री, पसल व्यवसायबाट भएको अवरोध हटाउन लगाउने

ख) नगर क्षेत्रभित्रको फोहरमैला निर्धारित समय र स्थानमा राख लगाउने ।

ग) सार्वजनिक जग्गा, वाटो मठ, मन्दिर, ढल, नाला, चोक, पोखरी मिचि कसैले घर कम्पाउण्ड ठहरा वा त्यस्तै अन्य निर्माण कार्य गरेको वा व्यक्तिगत रूपले उपभोग गरेको छ, छैन निरीक्षण गरी त्यस्तो कार्य गरेको पाईएमा नगरपालिकामा जानकारी गराउने ।

घ) सार्वजनिक स्थल तथा सडकमा भेटिएका छाडा कुकुर, पशुपंक्षीहरू नियन्त्रण तथा व्यवस्थापनका लागि नगरपालिका लगायतका निकायहरूलाई सहयोग गर्ने ।

डं) जोखिमपूर्ण घर, पर्खाल, रुखहरू हटाउन सहयोग पुर्याउने ।

च) वडा समिति, टोल सुधार समिति, तथा सामुदायिक प्रहरीसँगको सहकार्यमा सरसफाई, सुरक्षा र सामाजिक विकृति हटाउने कार्य गर्ने गराउने ।

छ) नगरपालिकाको चल, अचल सम्पत्ति, भवन, जग्गा, पार्क, मेशिन, उपकरण आदिको सुरक्षा गर्ने

ज) विना अनुमती व्यानर, होडिङ्ग वोर्ड, पोष्टर, पम्पलेट, भित्तेलेखन लगायतका अन्य विज्ञापन सामग्री राखेको पाईएमा नगरपालिकामा जानकारी गराउने ।

५) वजार अनुगमनका क्रममा वजार अनुगमन निर्देशिका २०७५ मा उल्लेखित वजार अनुगमन टोलीका लागि व्यवस्था भएको आचारसंहिताको पूर्ण रूपमा पालना गर्ने ।

## **परियोजना तर्फ**

### **क प्रधानमन्त्री रोजगार कार्यक्रम**

- स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने,
- सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र वितरण गर्ने,
- स्थानीय तहभित्र उपलब्ध रोजगारीका अवसरहरुको पहिचान गरी सोको सूचना प्रवाह गर्ने,
- स्थानीय तहभित्रको रोजगारीको सम्भाव्य स्थिति विश्लेषण गरी रोजगारीको तथ्याङ्क सङ्कलन गर्ने, रोजगार नक्साङ्कन गर्ने तथा रोजगारीका अवसरको अभिलेखाङ्कन गर्ने,
- रोजगारदाताका लागि श्रमिकको उपलब्धताको सम्भाव्यता जानकारी गराउने,
- रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने,
- बेरोजगारहरुको ज्ञान, सीप, योग्यता, अनुभव र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालिमको पहिचान गरी सम्बन्धित तालिम केन्द्रमा सिफारिस गर्ने,
- आफ्ना कामकारबाहीको बारेमा नियमित रूपमा सम्बन्धित गाउँ कार्यपालिका तथा नगर कार्यपालिकामा प्रतिवेदन पेशगर्ने,
- ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारबाहीको सम्बन्धमा मन्त्रालयले तोकेको ढाँचामा मन्त्रालय र प्रदेशको रोजगारी सम्बन्धी विषय हर्ने मन्त्रालयमा मासिकरूपमा प्रतिवेदन पठाउने,
- आफ्नो कार्यक्षेत्र भित्रबाट वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुका लागि सूचना सम्प्रेषण गर्ने,
- वैदेशिक रोजगार बोर्डबाटउपलब्ध गराइने आर्थिक सहायता वितरण सम्बन्धी कार्यमा सहयोग पुर्याउने,
- बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने ।
- सम्बन्धित स्थानीय तहमा रोजगारी तथा स्वरोजगारी सम्बन्धी कार्य गर्ने अन्य सरकारी निकाय वा त्यस्ता निकायद्वारा सञ्चालित कार्यक्रमसँग समन्वय र सहकार्य गर्ने,
- रोजगार सम्बन्धी सरोकारवालालाई अन्य सेवा प्रदान गर्ने ।

### **ख. सुरक्षित आप्रवासन कार्यक्रम**

- जिल्ला प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र मार्फत सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सूचना तथा परामर्श सेवा, निःशुल्क कानूनी सहायता र निःशुल्क सीपको लागि सम्पर्क र समन्वय
- आप्रवासी कामदार र उनका परिवारहरुका लागि मनोसामाजिक परामर्श सेवा प्रदान ।
- आप्रवासी कामदारका परिवारहरुका लागि बित्तीय साक्षरता कार्यक्रम सञ्चालन ।
- समुदाय स्तरमा सूचना तथा परामर्श सेवाको पहुँच अभिवृद्धिका लागि रिटर्नी स्वयंसेवक परिचालन
- सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी सूचना तथा जानकारी प्रचार प्रसारका लागि रेडियो कार्यक्रम तथा रेडियो सुचना उत्पादन र प्रशारण ।
- सुरक्षित बैदेशिक रोजगारका लागि समुदाय अभिमुखीकरण कार्यक्रम सञ्चालन ।

- बैदेशिक रोजगारमा जान लागेका आप्रवासी कामदारहरुका लागि वृहत अभिमुखीकरण कार्यक्रम सञ्चालन ।
- सुरक्षित वैदेशिक रोजगारका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, स्थानीय तहहरु, पत्रकारहरु, प्रहरीहरु र अन्य सरोकारवालाहरुसँग निरन्तर समन्वय एंव सहकार्य ।

#### **ग. सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण**

- व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी, आधुनिक प्रविधिमा आधारित र जनताको पहुँच तथा सहभागितालाई सुनिश्चित गर्ने प्रणालीगत सुधारका कार्यक्रमहरु सञ्चालन ।
- व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरी व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी बनाई लाभग्राहीको पहुँच विस्तार ।
- विद्युतीय माध्यमबाट सामाजिक सुरक्षा भत्ता वितरण ।
- सामाजिक सुरक्षा भत्ता वितरणमा जनसहभागिता तथा जवाफदेहिता बढाउने कार्यक्रमहरु सञ्चालन गर्ने संस्थागत सुदृढीकरण ।
- सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ ले सबै स्थानीय तहहरुले सम्पूर्ण लाभग्राहीहरुको विवरण MIS Onlineमा प्रविष्ट गर्नुपर्ने, कानुन बमोजिम नाम दर्ता, लगतकट्टा र नवीकरण गर्नुपर्ने तथा बैंकको पहुँच भएका सबै स्थानीय तहले अनिवार्य रूपमा बैंकमार्फत वितरण गर्नुपर्ने व्यवस्थालाई सहजीकरण ।

#### **च. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि**

यस नगरपालिकावाट प्राप्त गरिने सेवाहरुको समयावधि र लाग्ने दस्तुर नागरिक वडा पत्रमा उल्लेख गरी आम नागरिकका लागि सूसुचित गरिएको छ । जुन निम्नानुसार रहेको छ ।

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुऱ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
१.	चिठ्ठी पत्र/निवेदन दर्ता	निवेदनकार्यालय /उपप्रमुख /चिठ्ठी पत्र माथि प्रमुख ,उजुरी , प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछि	नि:शुल्क	तुरन्तै	सम्बन्धित शाखा	दर्ताचिलानी
२.	साधारण सिफारिस	सिफारिसको प्रकृति अनुसारका कागजात सहित निवेदन	रु१०० .	सोही दिन	प्रमुखउपप्रमुख/	प्रशासन
३.	कन्सुलर प्रमाणित	निवेदन प्रमाणित गर्नुपर्ने कागजातको सक्कल र प्रतिलिपि नागरिकताको प्रतिलिपि र आवश्यकता अनुसार सर्जिन	निशुल्क	तुरन्तै	उपसचिव(प्रा)	पञ्जिकरण

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा/उपशाखा/
		मुचुल्का				
४.	संस्था सूचिकृत / कार्यक्रम स्वीकृत	निवेदन संस्थाको विधानको प्रतिलिपि संस्था दर्तालेखा परीक्षण /करचुक्ता /नविकरण/को प्रतिलिपि संस्था सूचिकृतको लागि सूचिकृत सम्बन्धी कार्यसमितिको निर्णय कार्यक्रम स्वीकृतिको लागि संस्था सूचिकृत भएको पत्र र स्वीकृति माग गरेको कार्यक्रमको विवरण	आर्थिक ऐनबमोजिम	सोही दिन	प्र. प्र. .अ. उपप्रमुख/नगरप्रमुख	आर्थिक विकास समाजकल्या/ ण
५.	समुह दर्ता ,कृषक ,टोलविकास) महिला ,पशुपालन लगायत सामुदायिक (समुहहरु	निवेदन टोल वस्तीको/भेलाले गरेको समूह दर्ता सम्बन्धी निर्णय विधान २ प्रति नागरिकताको प्रतिलिपि सम्पत्तिकरराजश्व तिरेको रसिद/ जग्गाधनी प्रमाणपूर्जा वडाको सिफारिस	टोलविकास -रु . १००० अन्य समुह रु५००.	सोही दिन	प्र.प्र. अ. वा तोकिएको अधिकृत	सम्बन्धित शाखा/उपशा खा
६.	समुह नविकरण गैसस नविकरण / सिफारिस	निवेदन र निर्णय गत आको प्रगति प्रतिवेदन.व. कर दर्ताकरचुक्ता प्रमाणपत्र/ लेखा परीक्षण प्रतिवेदन	गैसस - कारोवारको आधारमा ,टोल विकास संस्था-रु . १००० र समुह- रु५००.	सोही दिन	प्र.प्र.अ. वा तोकिएको अधिकृत	सम्बन्धित शाखा/उपशा खा
७.	विद्यालय दर्ता/ स्तरवृद्धि बोर्डिङ )	निवेदन गुठी दर्ता प्रमाण पत्रको प्रतिलिपि	आर्थिक ऐन बमोजिम	१५ दिन	प्र. प्र.अ.	शिक्षा, युवा तथा खेलकुद

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
	(तथा नीजि	नागरिकताको प्रतिलिपि नगरपालिकाले तोकेका कागजातहरु जग्गाधनी प्रमाणपूर्जा र नक्सा पास वा वहाल सम्झौतापत्रको प्रतिलिपि विनियम र व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि लेखापरीक्षण प्रतिवेन पाठ्यक्रम तथा शुल्कको विवरण वडा र नजिकका दुइवटा सामुदायिक विद्यालयको सिफारिस				
६.	सरकारी विद्यालय सञ्चालन अनुमती	निवेदन रप्रस्ताव फाराम विद्यालय व्यवस्थापन समितिको निर्णय आफै भवन भएमा सोको जग्गाधनी प्रमाणपूर्जा र नक्सा पासको प्रतिलिपि/वहाल सम्झौता श्रोतको व्यवस्थापन सम्बन्धी कागजातहरु वडा र शिक्षा अधिकृतको शिफारिस दुइवटा सामुदायिक विद्यालयको सिफारिस	पूर्व प्राथमिक - २५००.रु  प्राथमिक कक्षा १-५- २००० .रु  आधारभूत .रु - ४०००  माध्यमिक - ६०००.रु	१५ दिन	प्र .प्र. अ.	शिक्षा, युवा तथा खेलकुद
९.	कक्षा ८ को ग्रेडसिटको प्रतिलिपि	पुरानो सक्कलै ग्रेडसिट विद्यालय र वडाको सिफारिस विद्यार्थीको जन्मदर्ता वा नागरिकता वावुको नागरिकता	रु२५०.	सोही दिन ६) महिना भित्र (पेश गर्नुपर्ने	प्रमुख प्रशासकीय अधिकृत	शिक्षा युवा तथा खेलकुद
१०.	निजी अस्पताल,	तोकिएको निवेदन फारम	दर्ता शुल्क प्रदेश	१५ दिन	प्र. प्र. अ.	स्वास्थ्य

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
	पोलीक्लिनिक दर्ता/इजाजत	कम्पनी दर्ता प्रमाणपत्र तोकिए अनुसार विवरण भरेको फाराम कर दर्ता/करचुक्ता प्रमाणपत्र वडाको सिफारिस अनुगमन समितिको सिफारिस	कानुन अनुसार र इजाजत शुल्क सामुदायिकनिजी / ५०००.अस्पताल रु पोलिक्लिनिकनसिङ्ड/ ४००० .होम रु			
११.	विपन्न नागरिक औषधी उपचार सिफारिस	रुको टिकट टाँस गरेको निवेदन १०. अस्पतालको रोग निदानको पत्रसिफारिस/ वडाको विपन्न प्रमाणित सिफारिस पत्र विरामीको जन्मदर्ता नागरिकता/प्रमाणपत्र	निशुल्क	तुरन्त	प्र. प्र. अ.	स्वास्थ्य
१२.	उद्योग व्यवसायदर्ता / इजाजत	निवेदन बडा कार्यालयको सिफारिस जगाधनी प्रमाणपूर्जा र नागरिकता बहालमा भए जगाधी/घरधनीसँगको सम्झौता विदेशी नागरिक भए ठेगाना खुल्ने प्रमाण संधियारहरुको सहमति पत्र कर र शुल्क तिरेको रसिद व्यवसायिक कार्ययोजना कुखुरा फार्मको हकमा दुरी प्रमाणित कागज पासपोर्ट साइजको ३ प्रति फोटो	एकलाख सम्म पूँजिको-१००० , तीनलाख सम्म पूँजीको ३०००, पाँचलाख सम्म पूँजीकी ६०००, पाँचलाख भन्दा बढी भए आर्थिक ऐन अनुसार	सोही दिन	प्र.प्र. अ.वा तोकिएको अधिकृत	राजश्व उद्योग/
१३.	सम्पत्तिकर	घर जग्गाको सक्कलै जग्गा धनी प्रमाणपूर्जा नयाँ घर बनाएको/तला थप गरेको भए सो प्रमाणपत्रको	आर्थिक ऐन वमोजिम	सोही दिन	राजश्व उपशाखा प्रमुख	राजश्व

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		प्रतिलिपि सम्पत्ति कर तिरेको सक्कल रसिद नागरिकताको प्रमाणपत्र				
१४.	बहाल कर	बहाल लिने दिने सम्बन्धी समझौतापत्र	१० प्रतिशत		राजश्वउपशाखा प्रमुख	राजश्व
१५.	घर नक्सा पास र अभिलेखिकरण	नागरिकता प्रमाणपत्र जग्गा धनी पूर्जाको प्रतिलिपि, ब्लुप्रिण्ट/ट्रेस मापदण्ड अनुसारको नक्सा (प्रति ३) सम्पत्ति कर तिरेको रसिद तोकिए वमोजिमको नक्सा फारम चार किल्ला प्रमाणित मापदण्ड अनुरूप बाटो भएको वडाको सिफारिस अमिनको रेखाङ्कन प्रतिवेदन वारेश भए वारेसनामाको सक्कल पत्र	• आर्थिक ऐन वमोजिम	प्रकृया सुरु भएको १५ दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	भवन तथा वस्ति विकास
१६.	तल्ला थप	नक्सा पास प्रमाण पत्रको प्रतिलिपि अन्य आवश्यक कागजातहरु सम्पत्तिकर तिरेको रसिद	आर्थिक ऐनअनुसार	१५ दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	भवन तथा वस्ति विकास
१७.	भवन निर्माण सम्पन्न/नामसारी	पासपोर्ट साइजको २ प्रतिफोटो सहित निवेदन नागरिकता प्रमाणपत्र जग्गाधनी प्रमाणपत्र र जग्गा रजिष्ट्रेशन पास लिखत नक्सा र नक्सापास प्रमाण पत्र	आर्थिक ऐनअनुसार	सोही दिन	प्र.प्र.अ.वा तोकिएको अधिकृत	भवन तथा वस्ति विकास

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		सम्पत्तिकर तिरेको रसिद कन्सल्टेन्टको निर्माण सम्पन्न सिफारिसपत्र भवनको चौतर्फी फोटो				
१८.	जग्गा रेखाङ्कन	निवेदन जग्गाधनी प्रमाण पुर्जा र राजश्व तिरेको रसिद कित्ता खुलेको नापीको प्रमाणित ब्लुप्रिण्ट/ट्रेस	दुरीका आधारमा रुदेखी २०००. सम्म ३००० प्रतिकित्ता	१५ दिन भित्र	अमिन	भवन तथा वस्ती विकास
१९.	योजना सम्झौता	निवेदन र वडाको सिफारिस उपभोक्ता समिति गठनको निर्णय लगत इस्टिमेट प्रस्ताव/पत्र उपभोक्ता समितिको बैंक खाता	स्वीकृत वजेटका आधारमा रु ५००. सम्म २०००देखि	सोहि दिन	प्र .प्र. अ.	योजना
२०.	योजना सम्पन्न एवं भुक्तानी	रकम भुक्तानी माग निवेदन वडा समितिको सिफारिस उपभोक्ता समिति गठन परिचालन तथा ब्यवस्थापन कार्यविधिमा तोकिए वमोजिम कागजातहरु लागत सहभागिताको हकमा वैंक खातामा रकम जम्मा गरेको भौचर	निशुल्क	प्रकृया पुरा भएपछि तुरन्ती	प्र .प्र. अ.	आर्थिक प्रशासन र योजना
२१.	सहकारी दर्ता	निवेदन दुइ वटा भेलाको निर्णय संस्थाको विनियम २ प्रती , स्वघोषणा ,सम्भाव्यता अध्ययन व्यवसायिक कार्ययोजना , ,अधिकार प्रत्यायोजन पत्र सदस्यहरुको नागरिकता	बचत ऋण सहकारी -रु५००० . अन्य सहकारी .रु - २०००	१ महिना भित्र	प्र. प्र.अ.वा तोकिएको अधिकृत	सहकारी

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		तर्दथ समिति/सेयर सदस्यहरूको फोटो सहितको अभिलेख शेयर र प्रवेश शूल्कको भरपाई र जम्मा गरेको वैकं भौचर				
२२.	सहकारी अद्यावधिकसूचिकृत/	निवेदन र लेखा परीक्षण प्रतिवेदन	आर्थिक ऐन अनुसार	सोहि दिन	प्र.प्र. अ. वा तोकिएको अधिकृत	सहकारी
		साधारणसभाको निर्णय				
		करचुक्ता प्रमाणपत्र				
२३.	न्यायीक समितिमा उजुरी दर्ता	निवेदन	निशुल्क	सोही दिन	तोकिएको कर्मचारी	कानुन
		नागरिकता वा परिचय खुल्ने कागज प्रमाण				
		उजुरीसँग सम्बन्धित प्रमाण				
२४.	एफ. एम. रेडियो सञ्चालन स्वीकृती	निवेदन	रु. २०००	सोही दिन	प्र.प्र.अ. वा तोकिएको अधिकृत	सामाजिक विकास शाखा
		विधान/नियमावली				
		सञ्चालक समितिको निर्णय र नागरिकता				
		पान/भ्याट दर्ता प्रमाणपत्र				
२५.	“घ” वर्गको निर्माण व्यवसायी इजाजतनविकरण/	निवेदन	रु. ४०००	नविकरण सोही दिन र दर्ता१५ दिन	प्र.प्र. अ.वा तोकिएको अधिकृत	राजश्व
		वडाको सिफारिस				
		घरेलु कार्यालयको प्रमाणपत्र				
		पान/भ्याट दर्ता र करचुक्ता प्रमाणपत्र				
		नागरिकता प्रमाणपत्र				
२६.	ज्येष्ठ नागरिक परिचयपत्र	निवेदन	नि:शुल्क	सोही दिन	प्र. प्र.अ.वा तोकिएको अधिकृत	महिला तथा वालवालिका
		३ प्रति पासपोर्ट साइजको फोटो				
		६० वर्ष पुगेको नागरिकताको प्रतिलिपि				
२७.	अपांग परिचयपत्र	निवेदन	नि:शुल्क	१५ दिन भित्र	प्र.प्र. अ. वा	महिला तथा

क्र. सं.	सेवासुवि/धाको प्रकार	सेवाग्राहीले पुञ्याउनु पर्ने प्रक्रिया र प्रमाण	लाग्ने शुल्क दस्तुर/रु.	लाग्ने समय	सेवा प्रदान गर्ने अधिकारी	सम्पर्क शाखा उपशाखा/
		वडा कार्यालयको सिफारिस नागरिकता/जन्मदर्ता र अविभावकको नागरिकता अपांगता देखिने गरी खिचिएको अटो साइजको ४ प्रति फोटो शारीरिक परीक्षण गरेको निस्सा			तोकिएको अधिकृत	वालवालिका
२८.	वालक्लव वालक्लव/ सञ्जाल दर्ता	वडाविद्यालयको सिफारिस सहित निवेदन/ वालक्लव वालक्लव सञ्जालका पदाधिकारीको जन्मदर्ता/ वालक्लववाल सञ्जालको निर्णय/	नि:शुल्क	सोहिदिन	प्र. प्र.अ.वा तोकिएको अधिकृत	महिला तथा वालवालिका
२९.	पशु उपचारपर/ीक्षण खोप तथा / कृतिमगर्भाधानतथा प्राविधिक परामर्श	पशुलाइ पशुसेवा उपशाखामा ल्याइ दर्ता गर्ने लिखित मौखिक परामर्श/	आर्थिक ऐनवमोजिम	सोहिदिन	पशु चिकित्सक प्राविधिक/	पशुसेवा
३०.	रासायनिक मल इजाजत	निवेदन सहकारी फार्म/दर्तासूचिकृत गरेको पत्र/अद्यावधिक/ २ प्रति पासपोर्ट साइजको फोटो र संस्थाको छाप संस्थाको निर्णय वडा कार्यालयको सिफारिस दुई आको लेखा परिक्षण प्रतिवेदन.व. गोदामघरनापतौल मेशिन आदिको विवरण , विगतमा मल कारोबार गरेको विवरण	२०००	सोहि दिन	प्र .प्र. अ .वा तोकिएको अधिकृत	कृषिविकास

**गोट:**

- वडाको सिफारिस - सम्बन्धित वडाको सिफारिस
- नागरिकता- प्रमाणपूर्जा/प्रमाणपत्र/निर्णय/ सम्बन्धित प्रतिलिपी

- निवेदन - तोकिएको ढाँचामा निवेदन
- पर प्रमुख प्रशासकीय अधिकृत
- आर्थिक ऐन - मन्थली न को.पा.आको आर्थिक ऐन ७८/२०७७.व.

**विस्तृत जानकारी सम्बन्धित शाखाउपशाखाबाट लिन सकिनेछ ।**

### **छ. निर्णय गर्ने प्रक्रिया र अधिकारी**

- नगर सभा
- नगर कार्यपालिका
- नगर प्रमुख
- प्रमुख प्रशासकीय अधिकृत

### **ज. निर्णय उपर उजुरी सुन्ने अधिकारी**

- नगर प्रमुख
- प्रमुख प्रशासकीय अधिकृत

### **झ. सम्पादन गरेको कामको विवरण**

#### **सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ :**

- सुशासनको प्रत्याभूति दिन सम्पुर्ण सूचना तथा जानकारी र निर्णयहरु यस नगरपालिकाको website- मा राख्ने, स्थानीय सञ्चार माध्यमबाट प्रकाशन/ प्रशारण गर्ने, हाम्रो मन्थली रेडियो परिसंवाद कार्यक्रम सञ्चालन, नागरिक वडापत्र, गुनासो पेटिका, कार्यालय भित्र सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था साथै नागरिकहरुको सहजताका लागि टोल फ्रि नम्बरको व्यवस्था गरिएको छ ।
- विभिन्न विषयगत क्षेत्रमा आवश्यकता अनुसार स्वास्थ्यकर्मी र अन्य प्राविधिक कर्मचारीहरुको म्याद थप र रिक्त रहेका पदहरुमा विज्ञापन गरी सेवा करार सम्झौता गरेर नगरपालिकाबाट प्रवाह गर्नु पर्ने सेवा प्रवाहलाई प्रभावकारी बनाउने व्यवस्था मिलाइएको छ ।
- जनप्रतिनिधि र कर्मचारीहरु सहितका सहभागितात्मक गोष्ठी र बैठकहरु गरेर आवधिक योजना, नगर यातायात गुरु योजना, संगठनात्मक र व्यवस्थापन सर्वेक्षण योजना, नगरलाई वालमैत्री

स्थानीय शासन घोषणा गर्न तयारी गोष्ठी, आवश्यकताका आधारमा योजनाहरूको विस्तृत योजना प्रतिवेदन र प्ररम्भिक वातावरणीय परीक्षणका कार्यहरू भएका छन् ।

- आ व २०७९/०८० को नीति, योजना तथा कार्यक्रम र बजेट निर्धारित समयभित्र पेस र पारित गरिएको र पुस्तिका प्रकाशन समय मै भई आम नागरिकहरूलाई सू सुचित गरिएको छ ।
- आ.व २०७८/०७९ मा सम्पादन भएका कार्यहरूको सन्दर्भमा वार्षिक प्रगति समीक्षा गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।
- अन्तर पालिका विकास निर्माणका कार्यहरूलाई सहजता प्रदान गर्न छिमेकी पालिकाहरूसँग समन्वय बैठकहरू गरिएको छ ।
- नगर कार्यपालिका बैठक ३ वटा बसी नगरका समग्र विकास तथा सेवा प्रवाह सम्बन्धी निर्णय गरी कार्यान्वयन गरिएको छ ।
- वाह्य अधिवेशन एव नगर सभा २०७९ पौष २५ गते नगरका समग्र विकास तथा सेवा प्रवाह सम्बन्धी छलफल गरी ठोस निर्णय सहित सम्पन्न भएको छ ।
- कार्यपालिकाबाट गठन गरिएका सबै विषयगत समितिका बैठक बसेर योजना/कार्यक्रम र ऐन, नियम, कार्यविधिहरूको बारेमा छलफल गरी आवश्यकतानुसार संशोधनका लागि नगर सभाबाट स्वीकृत गरिएको छ ।
- बजारलाई स्वच्छ र सरसफाइयुक्त बनाउदै लैजानका लागि बजार अनुगमनलाई आम उपभोक्ताको हित संरक्षण हुने गरी प्रभावकारी बनाउन प्रारम्भिक कार्य शुरू गरिएको छ ।

### वित्तीय व्यवस्थापन तर्फ

- स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (SuTRA) मा संघीय अनुदान र राजश्व वाँडफाँडवाट रु ८३ करोड ४७ लाख ८ हजार , प्रदेश अनुदान र राजश्व वाँडफाँडवाट रु १२ करोड ४४ लाख १५ हजार र गत आ व २०७८/०७९ को मौजाद र आन्तरिक स्रोतवाट १८ करोड ७९ लाख ९० हजार गरी जम्मा १अरब १३ करोड ५ लाख ४३ हजार ३४ बजेट प्रविष्ट गरी कार्य सञ्चालन भएको र सामाजिक सुरक्षा र गरिवसँग विशेष्वर कार्यक्रम TSA प्रणाली मार्फत भुक्तानी गर्ने गरिएको छ ।
- भुक्तानी प्रणालीलाई सरल र सहज बनाउन EFT मार्फत भुक्तानी प्रणाली शुरुवात गरिएको छ ।

- यस चालु आव २०७९/०८० को यही पौष मसान्तसम्म चालु खर्च ( ३४.१४ %) र पुँजीगत खर्च (१३.१५%) गरी जम्मा (२७.१७%) खर्च भएको छ ।
- क्षेत्रगत खर्चमा आर्थिक विकास तर्फ ६.०७%, सामाजिक विकास तर्फ ३६.८५%, पूर्वाधार विकास तर्फ १५.४१%, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र तर्फ १५.४१% र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ ३३.६७% भएको छ ।
- आव २०७८/०७९ को आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षणको कार्य सम्पन्न भएको छ ।

### राजश्व परिचालन तर्फ

- आन्तरिक राजश्वको महत्वपूर्ण स्रोत अन्तर्गत रहेको ढुङ्गा, गिट्री र वालुवाको ठेक्का पट्टाको कार्य समयमा सम्पन्न भएको छ ।
- पार्किङ तथा तथा स्थानीय पूर्वाधार शुल्क लगायतका ठेक्काहरु समयमा सम्पन्न भई सम्झौता भएको थियो तर १२ नगर सभामा विशेष प्रस्तावमार्फत हाललाई स्थगित गरिएको छ ।
- नगरपालिकाले आफ्ना अधिकार क्षेत्र भित्रका राजश्वका शीर्षकहरुमा आन्तरिक राजश्व संकलन रु ४ करोड ६३ लाख आम्दानी हुने पूर्वानुमान गरिएकोमा यही २०७९ पौष मसान्तसम्म रु १ करोड ६३ लाख ३२ हजार ५४१ आम्दानी भएको छ । यो ३५.३ प्रतिशत हो । लक्ष्य अनुरूप आन्तरिक राजश्व संकलनमा विशेष ध्यान दिनु पर्ने अवस्था छ ।

### आर्थिक विकास तर्फ :

- VCDP तर्फ वडा न १, ७ र ८ मा ३७ वटा भकारो सुधार, १७ वटा प्लाष्टिक सिट र २० वटा थोपा सिंचाई सेट निर्माण एव वितरण कार्य सम्पन्न भएको छ ।
- ऐथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालनको लागि क्षेत्र वडा न ९, १० र ११ छनौट तथा कार्यक्रमहरु स्वीकृत भई प्रस्तावहरु छनौट प्रक्रियामा रहेको छ ।
- सुन्तला जात फलफूल सम्बन्धी व्यावसायिक कृषि उत्पादन केन्द्र )पकेट (स्थापनाको लागि विकास कार्यक्रमको लागि वडा न ४ सालुको कृषक समूह छनौट सम्झौताको क्रममा रहेको छ ।
- रामेछाप बहुप्राविधिक शिक्षालयको डिप्लोमा तहमा कृषि संकायतर्फ वाली विज्ञान, पशु विज्ञान र फुड एण्ड डेरीमा नगरभित्रका १३ जना छात्रछात्राहरुलाई निःशुल्क अध्ययनका लागि सम्झौता गरिएको छ

- कृषि क्षेत्रमा सुधार र सहयोगका लागि स्नातक तहका कृषि प्राविधिक नियुक्ति भएको छ ।
- कृत्रिम गर्भाधान, मेडिकल उपचार, माईनर सर्जिकल उपचार, प्रयोगशाला , गाइनोकोलोजी र खोप सेवा प्रवाह गरिएको छ ।
- वडा नं १, ४ र ११ मा लागत साझेदारीमा सामुदायिक छाडा कुकुर नियन्त्रण र वडा नं ४ , ५ र ११ मा एक वडा एक जोनेटिक रोग तथा स्थलगत परजिवी ( रेविज रोग ) नियन्त्रण शिविर सञ्चालन भएको छ ।
- जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी श्रोत केन्द्र मार्फत सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी सूचना तथा परामर्श सेवा, ५८ जना यूवाहरुलाई सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी गहन अभिमुखीकरण, बैदेशिक रोजगारीका शिलशिलामा घटेका ३३ वटा घटनाहरु आप्रवासी श्रोत केन्द्रमा दर्ता भई १६ वटा समाधान, बिभिन्न घटनाहरुका कारण मनोसामाजिक समस्या भएका १३ जनालाई नियमित मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ ।
- आ व २०७८/०७९ मा रोजगार सुचना प्रणालीमा (EMIS) मा ४७६ जना प्रविष्ट गर्नुको साथै यस चालु आ व मा श्रमिकले श्रमदान गर्न सक्ने प्रकृतिको योजना छनौटका लागि वडालाई अनुरोध गरिएको छ ।
- लघु उधम कार्यक्रमहरु सञ्चालनका लागि वडा नं ३, १२ र १४ वडा स्तरीय अभिमुखीकरण, सहभागितामूलक ग्रामीण लेखाजोखा र उद्मशिलता विकास तालिम एवं घरधुरी सर्वेक्षण कार्य सम्पन्न भएको छ ।
- सहकारी सस्थाहरुलाई COPOMIS ( सहकारी तथा गरिवी निवारण सूचना प्रणाली) मा आवद्ध गरिदै लगिएको छ । हालसम्म ८२ वटा सहकारी आवद्ध भएका छन् ।

### सामाजिक विकास तर्फ :

- माध्यमिक तहका अंग्रजी, गणित र विज्ञान विषयको रोष्टरहरु तयार गरी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का वालवालिकाहरुको अंग्रजी, गणित र विज्ञान विषयको सिकाइ उपलब्धिको मूल्याङ्कन शिक्षकहरुको सुपरीवेक्षण तथा पृष्ठपोषण कार्यलाई सघनरूपमा अगाडि वढाइएको छ ।
- माध्यमिक र आधारभूत (कक्षा १-८) विद्यालयमा स्काउट टूप स्थापना र अध्यावधिक गर्न २२ वटा विद्यालयका ३६ जना शिक्षकहरुलाई ६ दिने स्काउट तालिम सम्पन्न भएको छ ।

- शैक्षिक सरोकारवालाहरुको वीचमा मन्थली नगरपालिकाको सार्वजनिक शिक्षा सबलीकरण २ दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी ३१ वुँदे साझा प्रतिवद्वता घोषणा गरी सो मुताविक विद्यालयहरुमा शैक्षिक कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।
- दीर्घरोग लागेका ३६ जना विपन्न नागरिकहरुको उपचारका लागि सम्पन्धित अस्पतालहरुमा विपन्न नागरिक औषधि उपचारको सिफारिस गरी दीर्घरोग लागेका ७० नागरिकहरुलाई उपचार खर्च वापत मासिक रु ५,००० का दरले १३ लाख ६० हजार रकम उपलब्ध गराइएको छ ।
- मन्थली अस्पतालमा USG मेशिन र Lab को औजार उपकरणको व्यवस्था गरी २०७९ मंसिर १ गतेदेखि तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा आँखा सेवा सञ्चालन गरिएको छ । फिजियोथेरापी र दन्त सेवा विस्तारका लागि आवश्यक कार्य भइरहेको छ ।
- मन्थली नगर भित्र गर्भवती /सुत्केरी महिलाहरुका लागि आउने जाने र रिफर भएको अवस्थामा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ ।
- लैड्डिंगक हिंसा विरुद्धको १६ दिने अभियानमा वडा तहमा कानुनी सचेतना, र्याली, दिप प्रज्वलन र वजार सरसफाई कार्यक्रमहरु सञ्चालन गरी सम्पन्न भएको छ ।
- अपाङ्गता भएका व्यक्तिको घरदैलोमा स्वास्थ्य परीक्षण तथा फिल्ड अनुगमनको प्रतिवेदनको आधारमा ४३ जनालाई परिचय पत्र उपलब्ध गराइएको छ ।
- हिंसा पिडित तथ प्रभावित व्यक्तिहरु ४ जना लाई अल्पकालिन सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिएको छ ।
- सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको नवीकरण र नयाँ लाभग्राहीको विवरण सिस्टममा प्रविष्ट गरी सामाजिक सुरक्षा भत्ता पहिलो त्रैमासिकमा ५ हजार १६६ जनालाई रु ४ करोड ९६ लाख ५९ हजार ७८२ रकम वैड्क मार्फत उपलब्ध गराइएको छ । दोस्रो त्रैमासिकको तयारी भइरहेको छ ।

### पूर्वाधार विकास तर्फ :

- आ व २०७९/०८० मा नगरको सम्बन्धित विकासलाई व्यवस्थित र प्रभावकारीरूपमा सञ्चालन गर्न नगर कार्यपालिकावाट कार्य तालिका स्वीकृत गरी सो वमोजिम कार्य अगाडि बढाइएको छ ।
- २०७९ पौष मसान्तसम्म ३७६ वटा योजनाहरुमध्ये १७५ वटा योजनाहरु( ४६.५%) सम्झौता भएको र ३६ वटाको कार्य सम्पन्न भई भुक्तानी भएको छ । पौष मसान्तसम्म

योजनाहरु सम्झौता गरी सक्रे कार्य तालिका भएकोमा अझै ५०% भन्दा बढी योजना सम्झौता नहुनु कार्य सम्पादनको हिसावले सन्तोषजनक देखिएन ।

- सधीय र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा नगर भित्रका मुख्य सडकहरु मध्ये भुत्याखोला – कठजोर, मन्थली ठूलीमदौ अर्चले डाँडागाउँ ठाँटी सडक , गेलु सावाडाँडा पशुपति सिक्राल साउनेपानी सडक, देविटार – फुलासी सडक र देविटार – फुलासी पोखरी डाँडा सडक निर्माण कार्यका लागि वोलपत्र सम्झौता भई कार्य आरम्भ भइ सकेको छ ।
- वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा अप्टिकल फाइवर पु-याई सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले अप्टिकल फाइवर र वडा कार्यालय भवन निर्माण वडा नं ३, ७, ११ र १३ को वोलपत्र स्वीकृति भएको छ ।
- राष्ट्रिय योजना आयोगमा सम्पूरक र विशेष अनुदानका लागि योजनाहरु माग गरिएको छ ।

### वातावरण तथा विपद तर्फ :

- नगर भित्र हुन सक्रे प्राकृतिक विपत्तिको क्षतिलाई न्यूनीकरण गर्दै उद्धार, राहत वितरण र पुनरोत्थान तथा पुनर्स्थापनाका कार्यमा जोड दिइ नगर भित्र रहेका दमकल, एम्बुलेन्स, सववाहन र व्याकहोलोडरलाई २४ सै घण्टा सुचारु अवस्थामा राखी भारी वर्षादिले अवरुद्ध भएका सडकहरुलाई सिंगातिसिंघ सञ्चालनमा ल्याइएको छ ।
- नगरपालिका र टोल विकास संस्थाको सहकार्यमा बजार सरसफाईमा जोड दिएको छ ।
- मन्थली बजारलाई उज्यालो शहरको रूपमा विकास गर्न विद्युत प्राधिकरणको सहयोगमा सडक वर्तीको व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको छ ।
- यस वर्षको वर्षायाममा विभिन्न विपदमा परेका ७३ जना नागरिकहरुलाई रु ५ हजार देखि २० हजार सम्म राहत उपलब्ध गराइएको छ । यसमा रु ६ लाख ८५ हजार खर्च भएको छ ।

### विधेयक समिति / कानून तर्फ

- न्यायिक समिति समक्ष प्राप्त हुन आएका उजुरीहरुको समयमै सुनुवाई गरिएको छ । न्यायिक समितिमा प्राप्त २२ वटा उजुरीहरुमध्ये ४ वटा मिलापत्र र वाकी १८ वटा फर्छैटको प्रक्रियामा रहेको छ ।
- मेलमिलाप केन्द्रको अनुगमन गरी मेलमिलाप कर्ता, वडा समिति र न्यायिक समितिको वीचमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।

- नगरपालिकाको कार्य सम्पादन सहजताको लागि ऐन १, ४ वटा कार्यविधि र १ वटा नीति जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।

### **ज. सूचना अधिकारी र प्रमुखको नाम र पद**

क्र स	नाम थर	पद	सम्पर्क न
१	श्री लव श्रेष्ठ	नगर प्रमुख	९८५१०४९३६९
२	श्री हरिप्रसाद चापागाई	प्रमुख प्रशासकीय अधिकृत	९८५४०४८१११
३	श्री हेमन्तकुमार वुढाथोकी	सूचना / गुनासो सुन्ने अधिकारी	९८६३०२३०१४

### **ट. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची**

यस नगरपालिकामा हालसम्म जारी भई स्थानीय राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आएका ऐन, नियम, कार्यविधि एवं निर्देशिकाहरूको सूची ।

क्र.स.	ऐन कानुनको नाम	स्वीकृत मिति
१	मन्थली नगरपालिकाको उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि २०७५	२०७५/७/७
२	युवा उद्यम कार्यक्रम सञ्चालन कार्यविधि २०७६	२०७६/३/२
३	अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि, २०७५	२०७५/९/९
४	मन्थली नगर कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि)	२०७४/१२/२३
५	आधारभूत तह परिक्षा सञ्चालन, अनुगमन तथा व्यवस्थापन निर्देशिका, २०७६	२०७६/११/१
६	खेलकुद विकास ऐन २०७६	२०७६/९/२३
७	सुशासन ऐन २०७६	२०७६/९/२३
८	स्थानीय बजार व्यवस्थापन ऐन २०७६	२०७६/९/२३
९	ज्येष्ठ नागरिक परिचय-पत्र वितरण कार्यविधि २०७६	२०७६/५/१०
१०	दुध उत्पादनमा अनुदान वितरण कार्यविधि २०७६	२०७६/५/१०
११	नगर प्रहरी नियमावली २०७४	२०७४/१२/२३
१२	"घ" वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धि नियमावली २०७४	२०७४/९/२१
१३	न्यायिक समितिको कार्यविधि सम्बन्धी ऐन दृष्टद्व	२०७४/१२/२६
१४	उक्तृष्ट नगर पत्रकारिता कोष सञ्चालन कार्यविधि २०७६	२०७६/२/१
१५	पदाधिकारीहरूको आचारसंहिता २०७४	२०७४/१२/२३
१६	प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७४	२०७४/१२/२६
१७	स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७४	२०७४/१२/२३
१८	राहत सामग्री वितरण सम्बन्धी कार्यविधि २०७४	२०७६/१२/२६
१९	बजार अनुगमन निर्देशिका २०७४	२०७६/१२/१३
२०	विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७६	२०७६/१२/१०
२१	विद्यालय व्यवस्थापन समिति गठन कार्यविधि, २०७६	२०७६/५/१०
२२	शववाहन सञ्चालन कार्यविधि २०७६	२०७६/११/३०

क्र.सं.	ऐन कानूनको नाम	स्वीकृत मिति
२३	आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७४	२०७४/१२/२६
२४	साहित्यकार कल्याण कोष सञ्चालन कार्यविधि २०७६	२०७६/२/१
२५	सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन कार्यविधि २०७५	२०७५/८/२८
२६	बालमैत्री स्थानीय शासन तथा बाल अधिकार संरक्षण सम्बन्धि कार्यविधि २०७७	२०७७/३/१२
२७	सहकारी ऐन २०७४	२०७४/१२/२६
२८	स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन, २०७४	२०७४/१२/२६
२९	हेमी इकूपमेन्ट सञ्चालन कार्यविधि(२०७५)	२०७४/१२/२६
३०	कर्मचारी कल्याण कोष सञ्चालन कार्यविधि ऐन २०७७	२०७७/९/२३
३१	आर्थिक ऐन २०७७	२०७७/०/२९
३२	मन्थली नगरपालिकाको कार्य सञ्चालन निर्देशिका २०७७	२०७७/११/२८
३३	जलस्रोत नियमावली २०७७	२०७७/९/२१
३४	अटो रिक्सा सञ्चालन कार्यविधि २०७७	२०७७/९/२१
३५	टोल स्थार संस्था सञ्चालन कार्यविधि २०७७	२०७७/९/२१
३६	करारमा जनशक्ति व्यवस्थापन कार्यविधि २०७७	२०७७/९/२३
३७	सूचना तथा अभिलेख केन्द्र स्थापना कार्यविधि २०७७	२०७७/९/२१
३८	सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि	२०७७/९/२१
३९	अल्पकालिन सेवा केन्द्र सञ्चालन कार्यविधि २०७७	२०७७/९/२३
४०	वातावरणीय अध्ययन तथा वातावरणीय परीक्षण कार्यविधि २०७७	२०७७/९/२१
४१	विपद जोखिम न्यूनीकरण ऐन २०७७	२०७७/३/ १०
४२	राजश्व परामर्शको वैठक सञ्चालन कार्यविधि २०७७	२०७७/३/६
४३	आर्थिक कार्यविधि नियमित गर्ने ऐन २०७७	२०७७/३/१०
४४	वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७	२०७७/३/१०
४५	नगर युवा परिषद गठन सञ्चालन कार्यविधि २०७८	२०७८/६/१२
४६	शिक्षण स्वयम सेवक, अनुदान शिक्षक र विद्यालय कर्मचारी छनौट कार्यविधि २०७७	२०७८/७/२८
४७	नगर कार्यपालिका कार्य विभाजन नियमावली २०७४	२०७५/८/२८
४८	नगर कार्यपालिका कार्य सम्पादन नियमावली २०७४	२०७५/८/२८
४९	वैदेशिक रोजगार व्यवस्थापन कार्यविधि २०७७	२०७७/८/२८
५०	स्थायीय तह वैठक सञ्चालन कार्यविधि २०७५	२०७५/८/२८
५१	नगर युवा परिषद कार्य सञ्चालन कार्यविधि	२०७८/०६/१२
५२	वैदेशिक रोजगारबाट फर्किएकाका लागि कृषि व्यवसाय सञ्चालन कार्यविधि	२०७८/०९/२६
५३	शिक्षण स्वयंसेवक अनुदान शिक्षक विद्यालय कर्मचारी छनौट कार्यविधि	२०७८/०९/२८
५४	आन्तरिक लेखा परीक्षण कार्यविधि	२०७८/०९/२६
५५	मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि	२०७८/०९/२६
५६	सार्वजनिक लेखा समिति कार्यसञ्चालन कार्यविधि	२०७८/१०/२८
५७	आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०७८	
५८	मेलमिलाप केन्द्र सञ्चालन कार्यविधि २०७८	२०७८/९/२६
५९	नगर प्रहरी ऐन २०७८	२०७८/९/२६
६०	आन्तरिक लेखा परीक्षण कार्यविधि २०७८	२०७८/९/२६
६१	वैदेशिक रोजगारीवाट फर्किएकाका लागि कृषि अनुदान सञ्चालन कार्यविधि २०७८	२०७८/९/२६
६२	सार्वजनिक लेखा समिति कार्य सञ्चालन कार्यविधि २०७८	२०७८/१०/२८
६३	एम्बुलेन्स सञ्चालन कार्यविधि २०७९	२०७९/०१/०८
६४	विषयगत समिति कार्यसञ्चालन कार्यविधि २०७९	२०७९/०१/०८
६५	आर्थिक ऐन २०७९	२०७९/०३/१०
६६	विनियोजन ऐन २०७९	२०७९/०३/१०

क्र.सं.	ऐन कानूनको नाम	स्वीकृत मिति
६७	साझेदारी ऐन २०७९	२०७९/०३/१०
६८	एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि	२०७९/०१/०८
६९	वित्तीय साक्षरता तथ मनोसामाजिक परामर्श अनुदान सहयोग सञ्चालन कार्यविधि	२०७९/०३/०७
७०	सार्वजनिक सेवा प्रवाह मापदण्ड	२०७९/०३/०७
७१	कक्षा ११ र १२ मा विज्ञान विषय नि शुल्क अध्यापन गराउन सामुदायिक विद्यालयलाई अनुदान उपलब्ध गराउने कार्यविधि २०७९	२०७९/ ०४/२०
७२	आर्थिक सहायता कार्यविधि २०७९	२०७९/०५/१६
७३	साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९	२०७९/०५/१६

### ठ. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण

यस नगरपालिकावाट चालु आ व २०७९/०८० को २०७९ श्रावणदेखि २०७९ आष्टिन मसान्तसम्म भएको आम्दानी खर्च तथा कारोबार सम्बन्धी अध्यावधिक विवरण यस प्रकार रहेको छ ।

### १ आन्तरिक राजश्व प्राप्तिको अवस्था

क्र स	विवरण	लक्ष्य	प्राप्ति	प्रगति%	कैफियत
१	एकीकृत सम्पति कर	७५०००००	२६९४२५२		
२	घर वहाल कर	३००००००	६८५५६२.९८		
३	वहाल विटौरी कर	५००००००	०		
४	सवारी साधन कर ( साना सवारी)	१०००००	०		
५	कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर	५००००	०		
६	अखेटोपहारमा लाग्ने कर	५००००	०		
७	सरकारी सम्पतिको वहालवाट प्राप्त आय	१००००००	२५९९६५		
८	सरकारी सम्पतिको विक्रीवाट प्राप्त रकम	१००००००	०		
९	अन्य विक्रीवाट प्राप्त रकम	५००००	१५००		

क्र सं	विवरण	लक्ष्य	प्राप्ति	प्रगति%	कैफियत
१०	न्यायिक दस्तुर	५००००	०		
११	शिक्षा क्षेत्रको आमदानी	२०००००	१०००		
१२	परीक्षा शुल्क	५००००	२९४००		
१३	यातायात क्षेत्रको आमदानी	१०००००	०		
१४	अन्य प्रशासनिक सेवा शुल्क	५०००००	४४९९९		
१५	पार्किङ शुल्क	३५००००	७२००००		
१६	पूर्वाधार सेवामा लाग्ने शुल्क	५०००००	०		
१७	नक्सापास दस्तुर	६०००००	१५५११५		
१८	सिफारिस दस्तुर	५०००००	१८५३०		
१९	व्यक्तिगत घटना दस्तुर	५००००	१४००		
२०	नाता प्रमाणित दस्तुर	१०००००	१६००		
२१	अन्य दस्तुर	२६०००००	१५९२६४०		
२२	व्यवसाय रजिष्ट्रेशन दस्तुर	१००००००	१८६२००		
२३	रेडियो एफ.एम सञ्चालन दस्तुर	५००००	०		
२४	प्रशासनिक दण्ड जरिवाना र जफत	२०००००	५५००		
२५	व्यवसाय कर	३५०००००	१८४४१५०		
२६	वॉडफाउट प्राप्त हुने विज्ञापन कर	१०००००	०		
२७	दहतर वहतरको विक्रीवाट प्राप्त हुने आय	१०००००००	०		

क्र सं	विवरण	लक्ष्य	प्राप्ति	प्रगति%	कैफियत
२८	घरजग्गा रजिष्ट्रेशन दस्तुर	९०,००,०००	०		
	जम्मा	४,६३,००,०००	८२४१९९७/९८	१६.८०	

संघीय सरकार, प्रदेश सरकार र आन्तरिक राजश्वाट प्राप्त आमदानीको क्षेत्रगत विनियोजन र खर्च तथा मौज्दातको अवस्था निम्नानुसार रहेको छ

### क्षेत्रगत बजेट तथा खर्च

आ.व. : २०७९/८० महिना :			सबै अवधी : २०७९/०४/०१-२०७९/०९/३०		
सि.नं	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	मौज्दात
१	आर्थिक विकास	५,९७,०३,५००.००	३६,२६,१५६.००	६.०७	५,६०,७७,३४४.००
१	कृषि	२,१७,८०,०००.००	२,२६,६५०.००	१.०५	२,१३,५३,३५०.००
२	उद्योग	४९,००,०००.००	७,४९,६५६.००	१५.३	४१,५०,३४४.००
३	पर्यटन	७,००,०००.००	०.००	०	७,००,०००.००
४	सहकारी	१९,००,०००.००	०.००	०	१९,००,०००.००
५	वित्तीय क्षेत्र	१४,५०,०००.००	५,००,०००.००	३४.४७	९,५०,०००.००
६	जलश्रोत तथा सिंचाई	७७,८३,०००.००	१,१४,२००.००	२.७६	७३,८८,८००.००
७	पशुपन्धी विकास	२,०२,९०,५००.००	१९,५५,६५०.००	९.६४	१,८३,३४,८५०.००
८	भूमि व्यवस्था	१३,००,०००.००	०.००	०	१३,००,०००.००
२	सामाजिक विकास	७४,०८,४३,५००.००	२०,४७,७७,५७३.९२	३७.८३	३३,६२,६५,९२६.०८
१	शिक्षा	३८,२३,८०,०००.००	१५,६५,२१,२३८.०५	४०.९३	२२,७८,५८,७६१.९५
२	स्वास्थ्य	१०,१२,००,०००.००	४,१४,९३,२६४.८७	४१	७,९७,०६,७३५.१३
३	खानेपानी तथा सरसफाई	३,१२,६७,०००.००	१९,७१,८९५.००	६.३१	२,९२,९५,१०५.००
४	भाषा तथा संस्कृति	८६,००,०००.००	१९,२७,४७५.००	२२.३९	६६,७४,५२७.००
५	लैंगिक समानता तथा सामाजिक समावेशीकरण	१,२७,२५,०००.००	१४,६६,२०१.००	११.५२	१,१२,५८,६९९.००
६	युवा तथा खेलकुद	२६,४९,५००.००	९,००,०००.००	३३.९७	१७,४९,५००.००
७	सामाजिक सुरक्षा तथा संरक्षण	२०,२२,०००.००	२,९९,५००.००	१४.८१	१७,२२,५००.००
३	पूर्वाधार विकास	३१,०७,४६,०३४.००	४,७४,५१,११०.००	१५.२७	२६,३२,९४,९२४.००
१	यातयात पूर्वाधार	१३,०१,२९,१३८.००	२,७१,१७,०४१.००	२०.८४	१०,३०,१२,०९६.००

२	भवन, आवास तथा सहरी विकास	१४,४३,१०,९९७.००	१,०१,५८,४३०.००	७.०४	१३,४१,५२,५६७.००
३	उर्जा	३३,००,०००.००	०.००	०	३३,००,०००.००
४	संचार तथा सूचना प्रबिधि	७,५०,०००.००	०.००	०	७,५०,०००.००
५	सम्पदा पूर्वाधार	३,१६,३४,८९९.००	१,०१,७५,६३९.००	३२.१५	२,१४,६०,२६०.००
६	पुनर्निर्माण	६,२०,०००.००	०.००	०	६,२०,०००.००
४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	८,२३,००,०००.००	१,३३,४८,१०४.१७	१६.२२	६,८९,५१,८९५.८३
१	वातावरण तथा जलवायु	२,००,०००.००	०.००	०	२,००,०००.००
२	विपद् व्यवस्थापन	२,४६,९९,०००.००	५१,३३,१९९.३९	२०.७८	१,९५,६५,८००.६९
३	मानव संशाधन विकास	१०,००,०००.००	०.००	०	१०,००,०००.००
४	शान्ति तथा सुव्यवस्था	२५,००,०००.००	२१,९५,१९४.००	८७.८१	३,०४,८०६.००
५	कानून तथा न्याय	३०,७३,०००.००	३,०४,८७२.७८	९.९२	२७,६८,१२७.२२
६	शासन प्रणाली	१,३३,१८,०००.००	३,०८,४००.००	२.३१	१,३०,०९,६००.००
७	तथ्यांक प्रणाली	४,००,०००.००	०.००	०	४,००,०००.००
८	श्रम तथा रोजगारी	१,३१,००,०००.००	२८,०२,८२५.००	२१.४	१,०२,९७,१७५.००
९	योजना तर्जुमा र कार्यन्वयन	२०,००,०००.००	१,००,०००.००	५	१९,००,०००.००
१०	प्रशासकीय सुशासन	१३,००,०००.००	०.००	०	१३,००,०००.००
११	वित्तीय सुशासन	२,०६,१०,०००.००	२५,०३,६१३.००	१२.०९	१,८२,०६,३८७.००
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	१३,६९,५०,०००.००	४,६२,९०,४६९.६९	३३.७९	९,०६,५९,५३०.३९
१	कार्यालय सञ्चालन तथा प्रशासनिक	१३,६९,५०,०००.००	४,६२,९०,४६९.६९	३३.७९	९,०६,५९,५३०.३९
कुल जम्मा		१,१३,०५,४३,०३४.००	३१,९२,९३,४९३.७८	२७.८८	८१,७२,४९,६२०.२२

## ड. तोकिए वमोजिमका अन्य विवरण

- यस नगरपालिकावाट जारी भएको सार्वजनिक जवाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि २०७७ को दफा ५ वमोजिम र सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७७ को दफा ६ वमोजिम कार्यालयमा गुनासो सुन्ने र सूचना अधिकारीको जिम्मेवारी तोकी फोटो सहितको विवरण सार्वजनिक गरिएको ।
- नागरिक वडा पत्र अधावधिक गरी सबैले देख्ने ठाँउमा सार्वजनिक गरिएको ।
- कार्यालयको Website, Facebook Pages, अध्यावधिक गरी नगरपालिकावाट भएका क्रियाकलापहरु नियमितरूपमा सार्वजनिक गर्ने गरिएको ।

- आ व ०७८/०७९ मा सम्पादित क्रियाकलापहरुलाई समेटी वार्षिक प्रगति प्रतिवेदन प्रकाशन गरिएको र सो वाट नागरिक प्रतिको जवाफदेहिता वहन गर्न सहज वातावरण निर्माण भएको ।
- सामाजिक सुरक्षा भत्ताका कार्यक्रमहरु वैकिङ्ग प्रणाली मार्फत गरिएको ।
- नगरपालिका भित्रका विषयगत समिति वैठक, स्टाफ वैठक, नगर कार्यपालिकाको वैठक नियमित वसी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी बनाउने प्रयासहरु गरिएको ।
- स्थानीय ५ वटा सामुदायिक रेडियो मार्फत नगरपालिकाका गतिविधिहरु सार्वजनिक गर्न **हाम्रो मन्त्रली** नामक कार्यक्रम सञ्चालन गरिएको ।
- नगरलाई वालमैत्री स्थानीय शासन प्रणाली स्थापना गर्न प्रारम्भिक कार्य शुरुवात गरिएको छ ।